

खजुरा प्रविधि संग्रह १

नेपाल सरकार

नेपाल कृषि अनुसन्धान परिषद्

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र

खजुरा बाँके

फोन नं.: ०८१-६२१२२६

ईमेल: rarskhajura@gmail.com

© क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरा, नेपाल कृषि अनुसन्धान परिषद्

सहि उद्धरण

डा. इश्वरी प्रशाद गौतम र रामबहादुर खड्का (२०७२)। खजुरा प्रविधि संग्रह १, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरा।

प्रकाशक

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र

खजुरा, बाँके, नेपाल

फोन नं. : ०८९-६२९२२६

ईमेल : rarskhajura@gmail.com

प्रधान सम्पादक

डा. इश्वरी प्रशाद गौतम

सम्पादक

रामबहादुर खड्का

प्रकाशन वर्ष : २०७२

प्रकाशित प्रति : ५००

मुद्रण: सिद्धार्थ प्रिन्टिङ प्रेस,

कनिबहाल, ललितपुर, मोवाइल: ९८५१०३६०५४

दुई शब्द

नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रमा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले यस क्षेत्रका कृषि पेशामा आश्रित रहेका कृषकहरूको आर्थिक संवृद्धि र गरिवी निवारणको लागि गरेको अनुसन्धान र प्राप्त नतिजाहरूको आधारमा र अन्य उपयोगी नतिजाहरूलाई समेत संकलन गरी कृषकहरूले बुझ्ने भाषामा यो “खजुरा प्रविधि संग्रह १” प्रकाशन गर्ने प्रयास गरिएको छ ।

प्रथमपटक नेपाली भाषामा प्रकाशित यो प्रविधि संग्रह कृषि प्राविधिक, कृषि उद्यमी देखि साधारण कृषकहरूलाई कृषिका नविनतम प्रविधिहरूको विस्तार गर्न सहयोग हुने छ भन्ने आशा गरेको छु । यो कृषि प्रविधि संग्रह तयार गर्न संयोजकको भूमिका निर्वाह गर्नु भएका यस केन्द्रका वैज्ञानिक श्री रामबहादुर खड्कालाई विशेष धन्यवाद दिन चाहान्छु । यसको साथै यस संग्रहमा संलग्न प्रविधिहरूको विकासका निम्नित अहोरात्र खट्ने यस केन्द्रका पुर्व निर्देशक ज्युहरू, सम्पुर्ण वैज्ञानिक/प्राविधिक तथा अनुसन्धान कार्यक्रमको प्रभावकारि कार्यन्वयनका लागि महत्वपुर्ण भूमिका खेल्नुहुने यस केन्द्रमा कार्यरत अन्य सम्पुर्ण कर्मचारिहरू प्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु र साथै अनुसन्धानका नतिजाहरूको आधारमा लेख, रचना लेख्नु हुने वैज्ञानिक, प्राविधिकज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

आषाढ-६, २०७२

डा. इश्वरी प्रसाद गौतम
क्षेत्रीय निर्देशक
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरा, बाँके

ग्रिंथ सूची

१	सुख्खा सहने धानका जातहरु	राम दास चौधरी
२	डुबानमा धान खेती	राम दास चौधरी
३	खाद्य सुरक्षाको आधारशीला : सघनधान खेती प्रणाली	रामबहादुर खड्का
४	उन्नत मकै खेती प्रविधि	पदम प्रसाद पौडेल
५	गहुँ वीउ उत्पादन प्रविधि	पदम प्रसाद पौडेल
६	तोरी खेती उन्नत प्रविधि	राम दास चौधरी
७०	हिउँदै कोसेबालीमा भार व्यवस्थापन	आनन्द चौधरी
९१	गँहुमा लाग्ने सिन्दुरे रोगहरुको व्यवस्थापन	रामबहादुर खड्का
९२	मुसुरोका स्टेम फाइलमा वा रोग त्यसको व्यवस्थापन प्रविधि	रामबहादुर खड्का
९३	पार्थेनियमभारः कृषि र जैविक विविधतामा बढ्दो चुनौति	रामबहादर खड्का
९४	मकैको खेरो थोप्ले (Brown spot of maize) रोग र त्यसको व्यवस्थापन	रामबहादुर खड्का
९५	रहरमा ओइलाउने रोग	रामबहादुर खड्का
९६	बदाम उन्नत खेती प्रविधि	आनन्द चौधरी
९७	जलवायु परिवर्तन र कृषिमा असर	गौतम श्रेष्ठ
९८	दालमोठ कसरी बनाउने	डा. इश्वरी प्रसाद गौतम
९९	घरेलु स्तरमा आलु चिप्स बनाउने प्रविधि	डा. इश्वरी प्रसाद गौतम
२०	काँको -फर्सी तरकारी बाली समूहको खेती प्रविधि	रन्जना रावल
२१	तरकारीको नर्सरी व्यवस्थापन तथा नर्सरी व्याड बनाउने प्रविधि	रन्जना रावल
२२	परवर खेती प्रविधि	केशव बहादुर चन्द
२३	प्राङ्गारिक आलुखेती प्रविधि	डा. इश्वरी प्रसाद गौतम
२४	आलुमा पछ्छाटे डढुवा व्ययवस्थापन	रामबहादुर खड्का
२५	नेपालमा जिरा खेति : सम्भाव्यता एक अध्ययन	रामबहादुर खड्का
२६	अंगुर खेती प्रविधि	रामबहादुर खड्का
२७	फल्सा: एक पोषणयुक्त फल	रामबहादुर खड्का
२८	प्लास्टिक ट्रेबाट बेर्ना उत्पादन प्रविधि	रामबहादुर खड्का

३९	भिण्डको नसा पहेलो गुजमुजे रोग र व्यवस्थापन	रामबहादुर खड्का
३०	उष्ण प्रदेशीय फलफुलमा चिसोको असर र त्यसको न्युनिकरण	रामबहादुर खड्का
३१	बाखालाई हरियो घाँस तथा भुसा खुवाई-बधुवा पालन पद्धतिबाट उत्पादन बढ़ि गर्ने प्रविधि	जगन्नाथ बन्जाडे
३२	बाखामा कृत्रिम गर्भाधानको महत्व र यसको उपयोगीता	जगन्नाथ बन्जाडे
३३	छूर्पी कसरी बनाउने ?	दुगाँ रावत
३४	केरा बर्सिम पंकिबद्ध खेती प्रविधि	दीनानाथ तिवारी
३५	खुल्ला धान खेतमा बर्सिम खेती	दीनानाथ तिवारी

; VVff ; xg ; Sg]wfgsf hftx?

रामदास चौधरी
बैज्ञानिक एस-१

; VVff ; xg ; Sg]wfgsf hftx?

नेपालको कुल खेती योग्य जग्गा मध्य १४.५ लाख हेक्टरमा धान खेती गरिन्छ। नेपालमा धानको औषत उत्पादकत्व ३.२ टन प्रति हेक्टर रहेको छ। जुन नेपाललाई आवश्यक पर्ने खाद्यन्तको आपूर्ति गर्नका लागि र्पयाप्त छैन। कुल धान खेती योग्य जग्गाको लगभग ३० प्रतिशत जग्गा सुख्खा प्रभावित हुने सम्भावना रहेको छ। एकातिर एक किलो धान उत्पादन गर्न २५ लिटर पानी चाहिन्छ भने अर्कोतिर हालको मौसम परिवर्तन साथै बढ्दो डिजलको महंगाईले गर्दा सिचाई गर्न कठिन हुँदै गएको छ। यसर्थ यस्ता किसिमका जग्गाको लागि सुख्खा सहन सक्ने धानका जातहरू विकास गरिनु नितान्त आवश्यक हुन गएको छ।

; VVff ; xg ; Sg]wfgsf hftx?

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम, हर्दिनाथले सुख्खाधान-१, सुख्खाधान-२, सुख्खाधान-३, सुख्खाधान-४, सुख्खाधान-५ र सुख्खाधान-६, का जातहरू कम पानीमा पनि खेती गर्न सक्ने गरी सिफारिस गरेको छ। यसलाई तराई, भित्रीमधेश, वेशी र मध्यपहाडको समशितोष्ण तथा उष्ण प्रदेशीय क्षेत्रमा खेती गर्न सकिन्छ।

hftlo u0fx?

; VVff wfg-!

फूल खेल्ने दिन	९२ - ९५	
पाक्ने दिन	१२३ - १२५	
बोटको उचाई (से.मी.)	९९.१	
प्रति वर्ग मिटर बालाको संख्या	१४३	
बालाको लम्बाई	२३.६	
१००० दानाको तौल (ग्राम)	२२	
धानको उत्पादन मे. टन/हे	३.२ - ४	

; Vvf wfg-@

फूल खेल्ने दिन	92-94	
बोटको उचाई (से.मी.)	98.8	
पाक्ने दिन	122 - 124	
प्रति वर्ग मिटर बालाको संख्या	180	
बालाको लम्बाई	23.6	
१००० दानाको तौल (ग्राम)	24.4	
धानको उत्पादन मे. टन/हे	2.3-3.5	

; Vvf wfg- #

फूल खेल्ने दिन	92 - 95	
बोटको उचाई (से.मी.)	101	
पाक्ने दिन	122 - 125	
प्रति वर्ग मिटर बालाको संख्या	216	
बालाको लम्बाई	22.9	
१००० दानाको तौल (ग्राम)	23	
धानको उत्पादन मे. टन/हे	2.5 - 3.6	

goff hftx?

क्र.सं.	जात	पाक्ने अवधि	बोटको उचाई (से. मी.)	गांज संख्या	१००० दानाको तौ ल (ग्राम)	प्रोटीन प्रतिशत	चामल पर्ने प्रतिशत
१	सुख्खा धान-४	१२५ दिन	97-102	10-15	19-20	10.01	70
२	सुख्खा धान-५	१२५ दिन	89-105	15-20	20-21	9.8	72
३	सुख्खा धान-६	१२०-१२५ दिन	95-102	10-12	19-21	9.9	68

hflto lj zjftf

; Vvf wfg \$

यो धानको जातमा सुख्खा सहन सक्ने दुई वटाको क्वीटीएल (QTLs): $qDTY_{2,2}$, $qDTY_{4,1}$ हरूलाई समावेश गरिएको छ । जसले गर्दा सुख्खामा पनि बाला पसाउन मद्दत गर्दछ । यीक्वीटीएलस (QTLs) हरूले गर्दा सुख्खा सहन सक्नेमा मद्दत गर्दछन् र सुख्खामा पनि उत्पादन राम्रो हुन्छ । यस्को दाना मसिनो हुन्छ र खानामा मिठो छ ।



; Vvf wfg %

यस्को को बोट सोनामसुली जस्तै तर दाना सोनामसुली भन्दा अलि लामो छ । यो धानको जात सुख्खा र सीथब्लाईट रोग सहन सक्नेबाट कस गरि विकास गरिएको छ । जसले गर्दा सुख्खा र सीथब्लाईट रोग सहन सक्ने भएकोले यसको खेति गर्दा सुख्खामा पनि बाला पसाउन सक्छ । यस जातबाट खेति गर्दा सुख्खा भएपनि उत्पादन राम्रो हुन्छ ।



; Vvf wfg ^

यो धानको जातलाई सुख्खा र बढी पानी सहन सक्ने धानका जातहरू बाट कास गरि धानको जात विकास गरिएको हो । यसमा सुख्खा र बढि पानी सहन सक्ने दुवै गुणहरू छन् । यदि बाढीले धानखेत १०-१२ दिन सम्म डुब्यो र धानका बोट गलेर गएपनि १०-१२ दिन पछि खेतबाट पानी निकालीईयो भने फेरि धानको ठूटाबाट गाँजहरू पलाउछन् र पछि यदि पसाउने बेलामा पानी परेन भने पनि बाला पसाउछ । यसको उत्पादनमा ह्लास हुँदैन । यस कारण यस जातको खेति गर्दा सुख्खा र बढि पानी भए पनि उत्पादन सन्तोषजनक लिन सकिन्छ ।



v̄l uḡl/sf

- राम्ररी जग्गाको तयारी गरिसकेपछि १ देखि १.५ किलो प्रति कद्वाको दरले बीउ छर्ने ।
- जेष्ठको अन्तिम हप्ता अथवा आषाढको दोस्रो हप्ता सम्ममा बीउको व्याड राख्ने ।
- ६०:३०:३० के.जी. प्रति हेक्टरको दरले नाइट्रोजन, फस्फोरस र पोटास साथै ५ टन कम्पोष्ट प्रति हेक्टर दरले अन्तिम जग्गा तयारीको बेलामा हाल्ने ।
- धान छरेको २-३ दिनभित्र २ एम. एल. भारनाशक विषादि (बुटाक्लोर) प्रति लिटर पानीमा मिसाएर छर्ने ।
- एकीकृत रोग कीरा व्यावस्थापन गर्ने ।

p̄kfbg tyf pkof̄

यी माथीका जातहरु दानामा १८% चिस्यान भएको अवस्थामा काटनु पर्दछ र राम्ररी सफा गरी सुकाई दानामा १३० चिस्यान भएपछि थन्क्याउनु पर्दछ । कम वर्षात भएको स्थितिमा पनि यी जातहरुको उत्पादन सरदर ३-३.५ टन प्रति हेक्टर सम्म हुन्छ । यी धानहरुलाई चिउरा र चामल दुवैको लागि प्रयोग गर्न सकिन्छ ।

8afgdf wfg vjl

रामदास चौधरी
बैज्ञानिक एस-१

विश्वका करिब साडे तीन अर्ब भन्दा बढी जनसंख्याको मुख्य अन्न बाली धान हो । नेपालमा १४.९ लाख हेक्टरमा गरिने धान खेती मध्ये ४४,८८० हेक्टर क्षेत्रफल डुवान ग्रस्त क्षेत्र रहेको छ । प्रतिकुल मौसम र विभिन्न समस्याहरूले उत्पादकत्व घटिरहेको परिप्रेक्ष्यमा नेपालमै पहिलो पटक नेपाल कृषि अनुसन्धान परिषद्ले अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था इरी (International Rice Research Institute) को सहकार्यमा दुईवटा डुवान सहन सक्ने धानको जातहरू सन् २०११ मा सिफरिस गरेको छ । यी दुई जातका धानहरूले कम उत्पादन दिने अरु जातहरूलाई प्रतिस्थापन गरेका छन् । यी जातहरू १० देखि १५ दिन सम्म डुवान सहन सक्छन् । यिनमा भएको सब-१ जिनको कारण डुवानको पानी सुकेपछि बेर्ना पुनः पलाएर आउने क्षमता रहेको छ । यो दुवै जातको डुवान सहन सक्ने क्षमता र दानाको रङ्गवाहेक अन्य सबै गुणहरू समान छन् । स्वर्ण सब-१ को दानाको रङ्ग सुनौलो हुन्छ भने सावां मसुली सब-१ को दानाको रङ्ग परालको रङ्गको हुन्छ । रोगकीरा कम लाग्नुको साथै उत्पादन पनि धेरै दिने भएकोले यी जातका धानहरू डुवानग्रस्त स्थानहरूमा विस्तारै लोकप्रिय हुदै गर्दैरहेको छन् । यी जातका धानको चामल खान स्वादिलो भएको कारणले किसानले अझबढी मन पराएका छन् । डुवान सहन सक्ने जातहरूको उत्पादन क्षमता ४ देखि ४.५ टन प्रति हेक्टरमा हुन्छ ।

;fj f+d; hL ;j -!

फूल खेल्ने दिन	95-105	
वोटको उचाई (से.मी.)	80-85	
पाक्ने दिन	130-135	
दानाको आकार	मसिनो	
चामल पर्ने प्रतिशत	60-65	
धानको उत्पादन मे. टन/हेक्टरमा	3 - 3.5	



डुवान सहने जातको परीक्षण

:j@f ;j-!

फूल खेल्ने दिन	105	
वोटको उचाई (से.मी.)	75-85	
पाक्ने दिन	140-145	
दानाको आकार	मध्यम	
चामल पर्ने प्रतिशत	65-70	
धानको उत्पादन मे. टन/हे	4 - 4.5	

vJL Jofj :yfgk kfjj lw

माटोको किसिम:- धानबालीलाई चिम्टाइलो दोमट माटो उपयुक्त हुन्छ । माटोमा पानी प्रशस्त सोस्न सक्ने क्षमता हुनुपर्छ । माटोको पि.एच.५-६.५ सम्म उपयुक्त हुन्छ ।

जमिनको तयारी : कम उचाई भएको मध्यम मलिलो जग्गाहरु यो धान खेतीको लागि उपयुक्त हुन्छ । जमिनको खनजोत पूर्व कम्पोष्ट मल हाल्नुपर्छ । त्यस पश्चात माटो बुर्बुराउँदो हुने गरी कमितमा पनि २-३ पटक खनजोत गरी जग्गा सम्याउनु पर्दछ ।

मलखाद व्यवस्थापन : १००:४०:३० के.जी ना.फ.पो.प्रति हेक्टर का दरले राख्नु पर्दछ । नाइट्रोजनको आधा मात्रा, फस्फोरस र पोटांसको पुरा मात्रा अन्तिम जग्गा तयारी समयमा प्रयोग गर्नु पर्छ । बाँकि नाइट्रोजनको आधा मात्रालाई धान रोपेको ३० दिन र ६० दिनको अवस्थामा टपडेस गर्नु पर्छ । सुक्ष्म तत्व जिंकको कमीको लक्ष्यण विरुवामा देखिएमा जिंक सल्फेट २० के.जी. प्रति हेक्टर प्रयोग गर्नु पर्छ ।

adj{t of/L M

बीउको मात्रा : ३५ देखि ४० के.जी.प्रति हेक्टर

व्याडको क्षेत्रफल : १० वर्ग मिटरमा १ के.जी.बीउ अर्थात ४०० वर्ग मिटरमा ४० के.जी.बीउ ।

मलको मात्रा : प्रति रोपनी ५ डोका गोबर मल, यूरिया ५ के.जी., बीउ राखेको १० दिनपछि टपडेस गर्ने र त्यसको ७ दिनपछि फेरी ३ के.जी.यूरिया प्रति रोपनी टपडेस गर्ने ।

व्याड तयारी गर्ने : धुले व्याड राख्न व्याडको माटो राम्रोसंग मसिनो बनाउने, गोबर मल मिसाउने र सम्याउने । माटोमा प्रयाप्त चिस्यानहुनु पर्छ ।

हिले व्याड बनाउदा : खेत जोत्ने, पाटा लगाउने र सम्याउने ।

व्याड राख्ने ठाउँ : घाम लाग्ने मलिलो माटो, सिंचित र पानी निकास हुने हुनु पर्छ ।

बीउ उमार्ने : धुले व्याडमा सुख्खा बीउ छर्ने । हिले व्याडमा उम्रेको बीउ छर्ने । व्याडमा छ्याप छ्याप्ती पानी हुनुपर्छ । बीउ उमार्न २५ डिग्री सेल्सीयस पानीको तापक्रममा २४ घण्टा भिजाउने र ४८ घण्टा सम्म बीउ गुम्याउने । यसरी बीउ गुम्याउदा एक ठाउमा जम्मा गरी बोराले छोप्नुपर्छ ।

बेर्नाको उपयुक्त उमेर : कम उमेरका बेर्नामा बाढीको पानी लामो समयसम्म सहन गर्ने क्षमता हुदैन । त्यसैले बेर्नाको उपयुक्त उमेर ३०-३५ दिन हुनु पर्दछ ।

रोप्ने तरिका : परम्परागत तरिकाले रोप्दा पनि हुन्छ । अथवा हार देखि हार र बोट देखि बोटको दूरी २० र १५ से.मी. राख्न सकिन्छ । प्रति गावो २-३ बेर्ना रोप्नु पर्छ । सरदर ४०० बाला प्रति वर्ग मिटर राम्रो उत्पादनको लागि उपयुक्त हुन्छ । बेर्ना ३-४ से.मी. गहिरो गरी रोप्नु पर्छ र त्यो भन्दा बढी गहिरो रोपेमा मुकुट जरा ढिलो पलाउन्छ, गांज हाल्ल १० दिन ढिलो हुन्छ । यस कारण उत्पादन कम हुन जान्छ ।

गोडमेल तथा भारपात व्यवस्थापन : चौडा र सांघुरो पात भएको भारपात मार्न नोमिनिगोल्ड (Bispyribac sodium) १० एम.एल १५ लिटर पानीमा प्रति कट्टाको दरले धान रोपेको २५ देखि ३० दिन भित्र स्प्रे गरेपछि सबै प्रकारको भारपात नष्ट हुन्छ ।

सिंचाई : धानबालीमा रोपेको दिन देखि १० दिन सम्म लगातार ५ से.मी. गहिरो पानी जमाउनु पर्छ । त्यसपछि २-४ दिनमाटो सुकाएर फूलफुल्ने बेला सम्म पानी जमाई राख्नु पर्छ । फूल फुल्ने बेलामा पानीको कमी भएमा उत्पादनमा ठूलो हास हुन्छ ।

उत्पादन :-

स्वर्ण सव-१ को उत्पादन ४.० देखि ४.५ टनप्रति हेक्टर छ भने सावां मसुली सव-१ को उत्पादन ३.० देखि ३.५ टन प्रति हेक्टर हुन्छ ।

राम बहादुर खड्का
वैज्ञानिक, एस-१

सघन धान खेती प्रणाली (एस.आर.आई) डा. हेनरी डे लाउलानीले सुरु गरेका हुन् । उनले सन् १९८०-०८५ तिर पश्चिम अफ्रिकाको मेडागास्करका धान उत्पादक कृषकसंग मिलेर यो काम सुरु गरेका थिए । उनले केही सहयोगी संग मिलेर सन् १९९० मा टेफि सैना नामक संस्था खोलेर एकदमै कमजोर उर्वराशक्ति भएको जग्गामा सधै प्रयोग भइरहेको भन्दा पनि कम पानी, बीउ र मल प्रयोग गरेर पहिले भन्दा बढी धान उब्जाउन सकिन्छ भन्ने कुरा प्रचार गरे ।

यो प्रणालीमा माटोमा अम्लियपन बढी (पि.एच. ३ देखि ४ सम्म) भएको, सामान्य अवस्थामा २० देखि ३० क्वीन्टल प्रति हेक्टर उत्पादकत्व भएको खेतमा सामान्यको भन्दा ३५ प्रतिशत पानी, ५ प्रतिशत बीउ, ५० प्रतिशत कम मलको लागतमा उत्पादन अत्याधिक वृद्धि हुन्छ । त्यसपछि विश्वको ध्यान यसतर्फ केन्द्रित भयो । सन् १९९९ देखि चीन र इन्डोनेसियाले यो प्रणाली अनुसरण गरेर धानको उत्पादन ज्यादै बढाएका छन् । यति बेला विश्वका ५० भन्दा बढी देशमा यो प्रविधिवाट धानको खेती भइरहेको छ ।

; 3g wfg vt]l k0ffnl; 4ft

१. धान जलीय विरुवा होइन । धानका बोट पानी भएको अक्सिजन रहित वा अक्सिजनको कमी भएको वातावरणमा पनि बँच्न सक्छन । तर, त्यस्तो वातावरण भएको माटोलाई तिनीहरु रुचाउदैनन् र मौलाउन सक्दैनन् । आंशिक रूपमा ढुबेको (Submerged) अवस्थामा रहेका धानका विरुवाका जरा जमिनको माथिल्लो तहमा मात्र रहन्छन ।

अधिकांश जरा धानको फूल खेल्ने बेलासम्म कमजोर भइसक्छन । अधिकतम पानी सोस्त सक्ने अवस्थाको चिस्यान भएको (संतृप्त) माटोमा भन्दा सामान्य चिस्यान मात्र भएको (आर्द) माटोमा जराहरु प्रशस्त बढ्ने हुदा विरुवाले बढी मात्रामा पोषक तत्वहरु लिन र बढी जरा हाल्न सक्छ ।

- २ बढी उमेरका वेर्ना रोप्दा रोपाई देखि फूल्ने सम्मको समय कम हुने हुदा राम्ररी बढ्ने र गाँज हाल्ने समय कम पाँउछन । त्यसैले उत्पादन कम हुन्छ ।
- ३. वेर्नालाई चोटपटक नपुऱ्याई उखेलेको १५ देखि २० मिनेटभित्र रोपिसक्नु पर्छ ।
- ४. मल, ठाँउ र प्रकाशका लागि धानका बोटहरुमा प्रतिस्पर्धा नहोस् भनेर टाढा-टाढा रोप्नुपर्छ ।

५. माटोमा वायु सञ्चार बढाउन र सुक्ष्म जीवहरूका क्रियाकलाप बढाउन रोटेटरि विडर (हातले चलाउन सकिने सानो औजार) ले गोड्नु पर्छ ।
६. माटोमा प्राइगारिक पर्दाथको मात्रा प्रशस्त छ र हावाको आवागमन भइरहेको छ भने जरा फैलन सजिलो हुन्छ ।
७. धान रोपेपछि केही समय पानी सुकाउने र केही समय डुबाउने गर्दा पानीमा हुने र सुख्खामा हुने दुवै किसिमका सुक्ष्म जीवका क्रियाकलाप बढ्छ । यस्तो दुईखाले परिस्थितिले गर्दा त्यस्ता सुक्ष्म जीवहरू मर्छन । जसबाट माटोले खाद्य तत्व बढी पाउँछ ।

; 3g wfg vJl kOffnlsf dVo cfwf/ M

१. कलिलो बेर्ना रोप्ने : सकेसम्म कलिलो अवस्थामा धानको बेर्ना रोप्नुपर्छ । सामान्यतया ८ देखि १२ दिनको अथवा २ पात, एक सुझो राम्रो हुँदा नै धानको बेर्ना सार्नु राम्रो हुन्छ । धानको बेर्नाले गाँज हाल्ने क्षमता ४ दिनदेखि विस्तारै बढ्दै गएर ८ देखि १० दिनमा सबै भन्दा बढी भएको पाइएको छ । त्यसपछि विस्तारै घट्दै गएर २१ दिनको हुदा यस्तो क्षमता निकै कम भइसके को हुन्छ । त्यसै कारण अरु तरिका अपनाएर धान खेती गर्दा पनि सकेसम्म २१ दिनभित्र बेर्ना रोप्नु राम्रो हुन्छ ।
२. एउटा मात्र बेर्ना रोप्ने : एक ठाउँमा एउटा मात्र बेर्ना रोप्नाले त्यसका जरा चारैतिर समान रूपले फैलन्छन् । बोटलाई जमिनमा राम्रोसंग अड्याउने काम गर्छन । यसो गर्दा प्रतिकुल परिस्थितिमा पनि धान बाली ढलेर नष्ट हुनबाट जोगिन्छ । एउटा मात्र बेर्ना रोप्दा धानको बीउ निकै कम भए पुग्छ । त्यसैले यो तरिका अपनाई खेती गर्दा प्रति हेक्टर ५० देखि ७० किलो बीउ लाग्ने ठाउँमा ५ देखि ७ किलो मात्र बीउ भए पुग्छ ।
३. टाढा टाढा रोप्ने : सामान्यत यो तरिकामा बेर्नाको दुबैतर्फ कम्तिमा २५ सेन्टि मिटर को दूरी हुनुपर्छ । तर, धानको जात, माटोको उर्वराशक्ति, माटोमा रहेको चिस्यान र अन्य व्यवस्थापनका आधारमा यस्तो दूरी बढाउन पनि सकिन्छ । छोटो अवधिका (९० देखि ११० दिनमा पाक्ने) धानका लागि २० सेन्टिमिटर, मध्यम अवधिका (१२० देखि १४० दिनमा पाक्ने) धानका लागि २५ सेन्टिमिटर तथा कान्छी मन्सुली/बासधान, मन्सुली तथा राधा- १२ जस्ता पाक्न लामो समय लाग्ने जातहरूलाई ३० सेन्टिमिटरको दूरीमा लगाउँदा बढी उत्पादन हुने देखिएको छ ।
४. कम पानी लगाउने : सामान्यतया हामी धान रोपे देखि पाक्ने बेलासम्म लगातार पानी जमाएर राख्ने गछौं । यसो गर्दा धानको जराको विकास माटोको माथिल्लो भागमा मात्र सिमित भएर धान पसाउने बेलातिर ती जरा पनि सुकेर जान्छन । सघन तरिकाबाट खेती गर्दा धान


रोपे देखि पसाउने बेलासम्म माटोमा चिस्यान रहने तर पानी नजमाउने गरिन्छ । यसका साथै धानको गाँज आउने अवस्थामा २-३ पटकसम्म माटो फुट्ने गरी पानी सुकाउन सिफारिस गरिन्छ । यसो गर्दा धानका जराको विकास राम्ररी हुन्छ । धानको बोट बलियो भएर माटोको तल्लो भागबाट आफूलाई चाहिने खाद्यतत्व सोसेर लिन सक्छ । यसो हुदा खडेरी वा पानीको कमी रहेको अवस्थामा पनि खडेरी सहै राम्रो उत्पादन भएको पाइएको छ । तर, धान पसाउने बेलामा भने धान खेतमा हल्का पानी जमाउनु राम्रो हुन्छ । यदि पानी नपटाएमा पहिलेका बोटमा धान पसाउने बेलामा पनि विरुवाको गाँज आउने क्रम रहिरहन्छ । र पछि, आएका गाँज वा सरा ढिलो पसाएर ढिलै पाक्छ । यसरी पहिले पसाएको धान एकातिर पाकिसकेको हुन्छ भने पछि पसाएको पछि पाक्दा धान काट्न असजिलो हुन्छ । फेरि पछि पसाएको गाँजमा कहिले काहि दाना नलाग्न पनि सक्छ । त्यसैले पहिलेका गाज पसाउने बेलामा अरु गाँज आउन नदिन पनि वा गाँज आउनबाट रोक्नका लागि पनि पानी जमाई दिनु उपयोगी हुन्छ ।

५. गोठेमल वा कम्पोष्ट मलको प्रयोग : सघन धान खेती प्रणालीमा बढी भन्दा बढी प्राङ्गारिक वा गोठे मल प्रयोग गर्ने सल्लाह दिने गरिन्छ । यस्ता मलबाट विरुवाले सन्तुलित खाद्यतत्व पाँउछन् । विरुवा राम्ररी सप्रेर धेरै उत्पादन दिन्छन् ।

; 3g wfg vjl ugItl/sf

सघन धान खेती प्रणालीमा उन्नत, वर्णशङ्कर वा स्थानीय सबै किसिमका जात प्रयोग गर्न सकिन्छ । तर, ११० देखि १४० दिनमा पाक्ने, बढी गाँज आउने, प्रशस्त जरा फैलाउने जातलाई रोज्ञु राम्रो हुन्छ । नेपालका विभिन्न ठाउँबाट प्राप्त अनुभवको आधारमा सावित्री, चैते-२, राधा-४, सुनौलो सुगन्ध, सर्जु-५२, मन्सुली, राधा-१२, वासमती, सुख्खाधान-१, सुख्खाधान-२, सुख्खाधान-३, सुख्खा धान-४, सुख्खा धान-५, सुख्खा धान-६ आदि जातहरु एस.आर.आई.मा राम्रा देखिएका छन् ।

त्यसै सन २०१२ मा दुर्गम बझाङ्ग जिल्लाको लुइंटा गाविसमा गरेको अनुसन्धानले थापाचिनि र हंसराज वास्मती जातमा ४८ देखि १५३ प्रतिशत सम्म उत्पादन बढाएको देखाएको छ । सन २०१४ मा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरामा गरेको अनुसन्धानले सुख्खा धान-१, सुख्खा धान २, सुख्खा धान-३, सुख्खा धान-४, सुख्खा धान-५ र सुख्खा धान-६ लाई एस.आरआई प्रविधिमा खेती गर्दा सबै भन्दा बढी उत्पादन सुख्खा धान ५ (७.७८ मे.ट. प्रति हेक्टर) पाइएको थियो भने सबभन्दा कम उत्पादन सुख्खा धान-६ मा ५.९५ मे.ट. प्रति हेक्टर पाइएको थियो ।



सुख्खा सहने धानका जातहरूको एस.आर.आई प्रविधिमा उत्पादकत्व (मे./हे.

alp b/

सघन धान खेती प्रणालीका लागि प्रति हेक्टर ५ देखि १० किलो बीउ चाहिन्छ ।

alp 5fGg]tl/sf

उम्रने बीउमात्र छान्का लागि बाल्टी वा अन्य त्यस्तै भाडोमा पानी भरेर त्यसको पिधमा कुखुराको नविग्रेको अण्डा राख्ने । त्यो पानीमा खाने नुन थप्दै जाने । अण्डा पानीमा उत्रेपछि नुन थप्न बन्द गर्ने । बीउलाई पानी भरिएको भाडोमा राखेर हातले राम्ररी चलाएर २ देखि ५ मिनेट जति त्यतिकै छाडि दिने । उत्रेको बीउ हटाउने र पिधमा थिगिएको बीउलाई तरुन्तै सफा पानीमा २ देखि ३ पटक राम्ररी सफा गर्न् पर्दछ ।



नूनपानीले धानको बीउ छानेको

alpsf]pkrf/

बीउलाई उपचार गर्ने प्रति किलो बीउमा २ ग्राम बेभिष्टन नामक विषादी राम्ररी चलाएर सवैतर मिलाउनु पर्छ । यसरी उपचार गरिएको बीउलाई १२ घन्टा राख्ने भिजाउनुपर्छ । २४ देखि ४८ घण्टासम्म ढड्याउदा बीउमा अड्करण भइसकेपछि मात्र व्याड (नर्सरी)मा छर्नपर्छ ।

agf{f]tof/L

सघन धान खेती प्रणालीमा हिले भन्दा धुले व्याड राख्नु राम्रो हुन्छ । धुले व्याडको माटोलाई रोगकीराबाट मुक्त गर्न सोलराइजेसन प्रविधि प्रयोग गर्न सकिन्छ । अड्कुरण भएको बेर्नलाई व्याडमा राख्नु भन्दा एक महिना अधिनै व्याडको माटो तयार पारेर एक देखि डेढ मिटर चौडा तथा आवश्यकता अनुसार लम्बाई भएको केही उठेको व्याड तयार गर्नुपर्छ । त्यसपछि त्यो व्याडलाई

३०० गेजको सेतो पारदर्शी प्लाष्टिकले चारै तिरबाट छोपेर किनारामा माटोले थिचेर १५ देखि २० दिन सम्म बन्द गरिदिनु पर्छ । प्लाष्टिकले छोप्नु अगाडि व्याडमा हल्का पानी हाल्नुपर्छ । यसो गर्दा व्याड चाडै तातेर माटोमा रहेका हानिकारक निमाटोड तथा अन्य कीरा र भारपातका बीउलाई नष्ट हुन्छन् र चाडै स्वस्थ बेर्ना तयार हुन्छ । छोपेको प्लाष्टिक फुटेको हुनु हुँदैन । फुटेमा असर कम हुन्छ । बेर्ना राख्नु एक दिन अघिनै व्याडबाट प्लाष्टिक हटाएर माटोलाई हल्का चलाई दिनुपर्छ । टुसाएको बीउ पातलो गरी छेरे माटोले हलुव दिनभित्रै १४-१५ सेन्टीमिटर अग्ला बेर्ना तयार हुन्छन्



एस. आर. आई मा नर्सरी व्याड

algf{f]pd]

धानको बेर्ना टुसाएको ८ देखि १० दिन पछि रोप्तका लागि तयार हुन्छन् । यो अवधिमा बेर्नामा दुईवटा पात र एउटा सुइरो आएको हुन्छ । धानको दाना बेर्नामा टासिएकै अवस्थामा हुन्छ । यस्तो अवस्था आउन मौसम अनुसार गर्मीमा ८ दिन लाग्नसक्छ भने ठन्डिमा १२ दिन पनि लाग्न सक्छ । चाँडै बेर्ना तयार गर्न हिले व्याडको साँटो धुले व्याड राख्नु पर्छ । बेर्नाको विकास त्यति राम्रोसंग हुन सकेन भने यूरियाको घोल छर्कन सकिन्छ । त्यसका लागि ३०० ग्राम यरियालाई ६० लिटर पानीमा घोलेर छर्कनपर्छ ।



एस.आर.आई. मा रोप्न योग्य उमेरको बेर्ना

hllufsf]tof/L

धान रोप्नु भन्दा ३ देखि ४ हप्ता अगाडि नै राम्ररी खनजोत गरी भारपात कुहाएर माटोमा प्रशस्त पाकेको गोबर वा कम्पोष्ट मल मिसाएर माटोको तयारी गर्नुपर्छ । प्राङ्गारिक मल कम हुने कृपकले प्राङ्गारिक मलको आपूर्तिका लागि हरियो मल वा ढैचाको प्रयोग गर्न सक्छन । यसो गर्दा प्राङ्गारिक पदार्थका साथै नाइट्रोजनको आपूर्ति पनि हुन्छ । रोप्नुभन्दा दुई साता अगाडि माटो संतृप्त हुने गरी सिंचाई गर्नपर्छ । खेतमा सविधाजनक आकारका गह्ना बनाई आलिमा भएका भारपात हटाउन पर्छ ।

रोप्नु भन्दा ७२ घण्टा अगाडि फेरि पानी लगाएर माटोलाई हिल्याउनुपर्छ । ५ देखि १० सेन्टि मिटर जमेको पानीमा डल्लाहरु पूरै फूट्ने गरी हिल्याउन् पर्छ । रोपाई अघि राम्ररी हिलो बनेको छ कि

छैन भन्ने थाहा पाउन हिल्याएको माटोलाई कांचको गिलासमा राख्दा माटो थिग्रिएपछि थिग्रिएको भाग ४५ देखि ५० प्रतिशत दे खियो भने हिल्याउने काम राम्ररी भएको भन्ने थाहा हुन्छ । अन्तिम हिल्याउने बेलामा धानका लागि चाहिने जति फस्फोरस र पोटास मिलाएर छनुपर्छ । त्यस्तै आवश्यक नाइट्रोजन चाहि आधा छर्ने । यसरी तयार पारेको जग्गामा पानी कटाएर हिलोमात्र राखेर रोप्न तयार गर्नुपर्छ ।



एस.आर.आई. प्रविधिबाट धान रोप्न तयार जग्गा

ajf{; fg{j f wfg /f/g}

बेर्ना उखल्ने अधिल्लो दिन व्याड (नसरी)मा सिंचाई गर्नुपर्छ । त्यसो हुदा बेर्नाको जरालाई क्षति नहुने गरी माटो सहित बेर्ना उखेल सकिन्छ । बेर्ना उखल्ने र रोप्ने काम संगसंगै गर्नुपर्छ । त्यसका लागि धान रोप्ने खेत नजिकै व्याड बनाउनु राम्रो हुन्छ । नसरीबाट माटोसंगै उखेलेको बेर्नालाई त्यसको जरामा धेरै नोक्सानी नगरि सार्दा बेर्ना चाडै सरेर बढ्न थाल्छन ।

बेर्नालाई धेरै गहिरो पारेर रोप्दा तिनको जरा माथितिर फर्केर जरा बढ्ने कम ढिलो हुन्छ वा नकारात्मक असर पर्न सक्छ । त्यसैले तयार गरेको खेतको पानी कटाएर हिलोमा धेरै गहिरो नहुने गरि बेर्ना रोप्दा राम्रो हुन्छ ।

सघन धान खेती प्रणालीमा धान रोप्दा एक ठाँउमा एउटा मात्र बेर्ना रोप्नपर्छ । यस्तै एउटा बेर्नाबाट अर्को बेर्नाको दूरी दुबै तर्फ (बर्गाकार रूपमा) कम्तिमा २५ सेन्टिमिटर राख्नुपर्छ । खेतको मलिलोपना, जातको गाँज हाल्ने क्षमता, मलखाधको प्रयोग आदिलाई ध्यानमा राखेर बेर्नाको दूरी बढाउन सकिन्छ । यसो गर्दा चाडै तयार हुने जातहरूलाई कम दूरीमा लगाउनुपर्छ भने बढी दिन लाग्ने जातहरूलाई केही बढी दूरीमा लगाउन सकिन्छ । बेर्नाको दूरी निर्धारण गर्दा खेतको निकासको अवस्था तथा सिंचाईको सुविधालाई पनि ध्यान दिनुपर्छ । धानमा पानी कम गर्दा बढी गाँज आउने र पानी बढी हुँदा गाँज कम आउने देखिएको छ । त्यसकारण धानको गाँज व्यवस्थापन गर्न कलिलो बेर्ना र पानीको व्यवस्थापनमा ध्यान पुऱ्याउनु पर्छ ।

dnavfb Aoj :yfkg

सघन प्रणालीबाट धान खेती गर्दा रसायनिक मल भन्दा प्राइगारिक वा गोठको मलको प्रयोगलाई बढी जोड दिइन्छ । त्यसकारण यो तरिका अपनाउने कृषकले आफ्नो खेतमा सकेसम्म बढी प्राइगारिक वा गोठको मल प्रयोग गर्नुपर्छ ।

प्राङ्गारिक वा गोठको मल प्रशस्त नहुने ठाउंमा भने सन्तुलित रूपमा रसायनिक मल तथा जिङ्गलगायतका सुक्ष्म तत्वहरुको प्रयोग गर्नु फाइदाजनक हुन्छ । त्यस्तै प्राङ्गारिक मलका लागि कोशेबाली वा हरियो मल पनि प्रयोग गर्न सकिन्छ । यसबाट प्राङ्गारिक पदार्थका साथै नाईट्रोजन लगायतका अन्य विभिन्न तत्वहरुको आपूर्ति पनि हुन्छ ।

धान रोप्नु अघि हिल्याउदा फस्फोरस र पोटास हालिसकिएको हुन्छ । त्यसपछि यी तत्व हाल्तु पर्दैन । आधा नाईट्रोजन हिल्याउदा नै हालिएको हुन्छ । बाँकी रहेको आधा भाग नाईट्रोजनलाई फेरि आधा आधा गरेर धान गाँजिन थाल्दा र पसाउन थाल्दा गरी दुई पल्ट छनुपर्छ ।

kfgL Aoj :yfkg

सघन धान खेती प्रणालीमा पानी व्यवस्थापनमा विशेष ध्यान दिनु पर्छ । बालीको वानस्पतिक वृद्धि अर्थात गाँजिने अवधिभरि निम्न दुई तरिकाले सिंचाई गर्न सकिन्छ :

१. माटोमा चिस्यान (आद्रता) राख्न दिनहुँ न्यूनतम पानी लगाउनु पर्छ । पानी धेरै हालेर माटो संतृप्त हुन दिनु हुदैन । खेतमा पानी जम्न दिनु हुदैन । यसो गर्न सँझतिर थेरै मात्र पानी पटाएर भोलिपल्ट विहान खेतमा जमेको पानी हटाई दिनुपर्छ । त्यसपछि ६ देखि ७ दिनसम्म पानी बन्द गरेर खेतमा धाजा पर्न सुरु हुने अवस्था बनाउनुपर्छ ।
२. वानस्पतिक वृद्धिको अवधिमा (३ देखि ६ दिनसम्म) खेतमा पानी जमाएर राख्ने र त्यसपछि ३ देखि ६ दिनसम्म पानी निकास गरेर माटो सुख्खा राख्ने । धान पसाउने बेलादेखि काटनुभन्दा १५ दिन अगाडिसम्म खेतमा छिपछिये (१ देखि २ से.मि) पानी जमाउनु पर्छ ।



एस.आर.आई. प्रविधिमा जल व्यवस्थापन

erf/kft Aoj :yfkg j f uf8djh

सघन तरिकाबाट खेती गर्दा धान खेतमा पानी जमाएर नराखिने हुंदा गोडमेल गरेर सबै भार हटाउनु पर्छ । रोटेटरि विडर मेसिनको सहायताले रोपेको १५ दिनपछि पहिलो गोडाई र त्यसको १० देखि १५ दिनको फरकमा २ देखि ३ पल्ट अनिवार्य रूपले गोडनुपर्छ ।

P;=cf/=cf0€ df Wofg lbgkg{S/f

१. खेत राम्रोसँग सम्यउनुपर्छ ।

२. धानको बीउ व्याडमा छरेर दुई देखि तीन पातमात्र टुसाएपछि रोपाई गर्नुपर्छ ।
३. सार्दाखेरि बिरुवा टाढा-टाढा लाइनमा लगाउनुपर्छ । २० देखि २५ सेमि सम्मको फरकमा ।
४. बेर्ना सार्दा एकएक वटा मात्रै अलग-अलग सार्नुपर्छ, र धेरै गहिरो गरि रोप्नु हुँदैन ।
५. खेतलाई आलोपालो सुख्खा र ओसिले राख्नुपर्छ । वानस्पितक वृद्धिको बेला बढी पानी हाल्नु हुँदैन ।
६. खेतमा प्रशस्त प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ ।
७. रोटेटरी विडर मेसिनले रोपेको १५, ३० र ४५ दिनमा तीन पटक गोड्नुपर्छ ।
८. धान फुल्न थालेपछि खेतमा पानी जमाई दिनुपर्छ ।



रोटेटरी विडरबाट धान गोडेको

सघन धान खेती प्रणालीबाट हुने फाइदा

- धानको उत्पादन बढ्छ, अर्थात धेरै धान फुल्छ ।
- पानी कम चाहिन्छ ।
- राम्रो माटो र पानी व्यावस्थापन भएर
 - रोगकीरा कम लाग्छ ।
 - बढी गुणस्तरका दाना फल्छन ।
 - माटो बढी मलिलो हुन्छ ।
- बीउ कम चाहिन्छ ।
- किसानले यति बेलासम्म खेती गर्दा जे जे साधन प्रयोग गरिरहेको हो त्यो भन्दा बढी अरु कुरा यसका लागि चाहिदैन ।
- स्थानीय बीउ प्रयोग गर्न सकिन्छ ।

pGt ds}v{ll k|j lw

पदम प्रसाद पौडेल
वैज्ञानिक, एस. १

kl/ro

उत्पादनको आधारमा विश्वको तेस्रो र नेपालको दोस्रो महत्वपूर्ण खाद्यान्नवालीको रूपमा स्थापित मकैवाली नेपालको पहाडि क्षेत्रको प्रमुख खाद्यान्न हुनुका अतिरिक्त घाँस तथा दानाको ऐटा प्रमुख श्रोत पनि हो । मकैलाई पहाडको मुख्य खाद्यान्नको रूपमा पनि लिने गरिन्छ । खाद्यान्न उत्पादनमा करिव २४ प्रतिशत योगदान पुऱ्याएको मकैवालीका खेती मधेश र भित्रीमधेश, मध्य पहाड तथा उच्च पहाडमा गरिने भएता पनि सबैभन्दा बढी खेती करिव ७०.३% क्षेत्रफल मध्य पहाडमा पर्दछ । नेपालमा सन् २०१२/१३ मा ८,४९,६३५ हेक्टर क्षेत्रफलमा खेती गरी १९,९९,०१० मे. टन मकै उत्पादन भएको थियो, जस अनुसार मकैको उत्पादकत्व २.२८ टन/ हेक्टर रहेको छ ।

I; krfl/; hftx?M

वि.सं. २०२१ सालदेखि हालसम्म नेपाल कृषि अनुसन्धान परिषद्बाट सिफारिस मकैका जातहरु तथा तिनका गुण यस प्रकार छन्:

क्र.सं.	जात	सिफारिस वर्ष (वि.स.)	पाक्ने दिन	उत्पादकत्व (टन/हे)	सिफारिस क्षेत्र	कैफियत
१.	रामपुर हाईब्रिड २	२०६९	१३० -१६० हिउँदे १२५ वर्षे	७.० हिउँदे ३.५५ वर्षे	नारायणी नदी पूर्वका भित्री मधेश तथा तराई	
२.	मनकामना - ५	२०६६	१४० - १४५	५.२७	मध्य पहाड	
३.	मनकामना - ६	२०६६	१४० - १४५	५.३४	मध्य पहाड	
४.	पोषिलो मकै - १	२०६५	१४५ - १५५	५.५६	मध्य पहाड	
५.	मनकामना - ४	२०६५	१४५	६.५८	मध्य पहाड	
६.	देउती	२०६३	१३५	५.७	मध्य पहाड	
७.	सितला	२०६३	१३५	५.७	मध्य पहाड	
८.	गौरव हाईब्रिड	२०६१	११० वर्षे १५० हिउँदे	९.०	तराई र भित्री मधेश	
९.	मनकामना - ३	२०५९	१३८ - १४६	५.५	मध्य पहाड	डढुवा रोगको अवरोधक
१०.	गणेश - १	२०५४	१७५	५.०	मध्य पहाडको माथिल्लो भेग	उच्च पहाडको डढुवा रोग अवरोधक
११.	रामपुर - १	२०५२	११० - १२०	३.८	तराई, मधेश र वेसि	

१२.	अरुण - १	२०५४	९० - १००	४.०	तराई, मधेश र वेसी	चाँडै पाक्ने हुँदा बहुवाली प्रणालीमा राम्रो
१३.	रामपुर - २	२०४६	१०५ - ११०	४.०	तराई मधेश र वेसी	
१४.	गणेश - २	२०४६	१५० - १८०	३.५	लेक तथा मध्य पहाड	
१५.	मनकामना - १	२०४४	१२० - १३०	४.०	मध्य पहाड	
१६.	मकालु - २	२०४७	१३० - १६०	४.०	लुम्ले तथा पाँचीवास सरहका क्षेत्र	
१७.	अरुण - २	२०३९	८० - ९०	२.२	तराई मधेश र वेसी	चाँडै पाक्ने हुँदा बहुवाली प्रणालीमा राम्रो
१८.	जानकी	२०३५	१५० - १६०	६.५	तराई (हिउँदे)	
१९.	सर्लाही - सेतो	२०३२	११० - १२०	४.१	तराई (पूर्वी), र भित्री मधेश	
२०.	रामपुर कम्पोजिट	२०३२	११० - ११५	४.४	तराई, भित्री मधेश र वेसी	सेतो धर्से रोग (डाउनी मिल्डय) सहन सक्ने
२१.	हेटौडा कम्पोजिट	२०३०	११५	४.३	भित्री मधेश तथा मध्य पहाड	
२२.	खुमलपहेलो	२०२२	१२० - १३०	४.९	मध्य पहाड, भित्री मधेश वेसी तथा टार।	
२३.	कक्नी	२०२२	१९५	३.०	उच्च पहाड	
२४	रामपुर पहेलो	२०२२	१०५	४.७	मध्य पहाड	

किन्तु यसका अधिक विवरण यसका आवश्यकता नहीं हो।

- रामपुर हाईब्रिड मकै ४ (RML 32/RML 17) : ८-१० टन/हेक्टर
- रामपुर हाईब्रिड मकै ६ (RML 6/RML 17) : १०-११ टन/हेक्टर



xfn}pGdf]rt ds\$fx goff hftx?

- अरुण ३ र ४: तराई, भित्रिमदेश र मध्यपहाडको लागि (१० दिने)
- अरुण ६: तराई, भित्रिमदेश र मध्यपहाडको लागि (८० दिने)
- उल्लेखीत जातहरु विजोडा नम्वर भएका सेतो रंगका र जोडा नम्वर भएका पहेलों रंगका हुन्छन् । लगभग १० प्रतिशत क्षेत्रफल हाइब्रिडले ढाकेको पाइन्छ ।



अरुण-३ (३.९ ट/हे)



अरुण-४ (४.२ ट/हे)



अरुण-६ (३.५ ट/हे)

ds}v]L ubf{Wofg lbgkg{S/fx? M



उन्नत तरिकाले मकै खेती गरिएको



xfj fkfgLM

मकैको लागि गरम हावा पानी मानिन्छ, यसलाई उम्रनको लागि करिव २० डि.से. तापकम तथा वृद्धिको समयमा औसत २१- २७ डिग्री से. तापकम उपयुक्त मानिन्छ । धान चमरा निस्कने समयको तापकम 10° से. भन्दा कम र 40° से. भन्दा बढी हुँदा गेडा कम लाग्ने समस्या आउने हुँदा हावापानी मिलाएर खेती गर्नु आवश्यक हुन्छ ।

क्र.सं.	ऋतु	क्षेत्र	लगाउने समय
क.	हिउंदे मकै	पहाड	भाद्र
		भित्रीमधेश	भाद्र देखि आश्वन
		तराई	आश्वन देखि कार्तिक
ख.	वसन्ते मकै	पहाड	माघ देखि फाल्गुन
		भित्री मधेश र तराई	फाल्गुन देखि चैत्र
ग.	वर्षे मकै	उच्च पहाड	फाल्गुन देखि चैत्र
		मध्य पहाड	वैशाख
		भित्री मधेश र तराई	जेठ देखि असार

hldgsf]t of/L (Land Preparation):

मकै खेती सबै किसिमको माटोमा गर्न सकिने भएता पनि पानी नजम्ने, मलिलो, दोमट, पी.एच. ५.५ -७.५ भएको माटो उत्तम मानिन्छ । जमिन ३-४ पटक करिव १० से.मी गहिरो खनजोत गरी गोठेमल प्रयोग गरी माटो वुर्वाउदो बनाई निकासको राम्रे व्यवस्था बनाउनु पर्छ ।

dnvfb (Manure and Fertilizer):

मलखादको मात्रा माटोको उर्वरापन, मकैको जात, सिंचाई सुविधा, वालीचक, रोप्ने समय आदिमा भर पर्ने भएता पनि जमिन तयारीको बेला राम्ररी कुहिएको कम्पोष्ट/गोठेमल १५ टन/हे. र रसायनिक मल १२०:६०:४० Kg NPK /हे का दरले प्रयोग गर्नुपर्छ । अर्थात ८०० के.जी. (४० डोको) कम्पोष्ट/गोठेमल, यूरिया १०.५ के.जी., डी.ए.पी. ६.५ के.जी, पोटास ३.३ के.जीप्रति रोपनीका दरले प्रयोग गर्नु पर्दछ । रसायनिक मल राख्दा यूरियाको आधा तथा डी.ए.पी., पोटासको पूरै भाग जमिन तयारी गर्दा र बाँकि यूरियालाई आधा-आधा गरी घुँडा जति उचाई हुँदा र धानचमरा आउने बेलामा प्रयोग गर्नुपर्छ ।

jlp tyf jlp pkrf/ (Seed and Seed Treatment)

८५ % उमारशक्ति भएको उन्नत वीउ २०-२५ के.जी/हे. र १ - १.२५ के.जी. प्रति रोपनीका दरले रोप्नु पर्दछ । दुई ग्राम क्याटेन अथवा वेभिष्टन र कीराको लागि २ ग्राममा लाधिएनको धुलो प्रति के.जी. वीउका दरले उपचार गर्नुपर्छ ।

/flg]tl/Sf (Planting Methods):

मकै पंक्तिबद्ध तरिकाले एक पंक्तिदेखि अर्को पंक्तिको दूरी ७५ से.मी र एक बोट देखिअर्को बोटको दूरी २५ से.मी. कायम हुने गरि ७- १० से.मी.को गहिराईमा लगाउनु पर्दछ। अन्यथा मकै बाकलो हुँदा घोंगा सानो सानो भएर र पातलो हुँदा बोट र घोंगा संख्या घटाइ उत्पादन घट्न जाने हुन्छ। मकैलाई हलोको पछाडि,कर्न प्लान्टर र सिड डिलद्वारा लगाउन सकिन्छ। मकैलाई हलोको पछाडि लगाउदा दुई सियो विराएर दूरी कायम गरी रोप्न सकिन्छ।

ef/kft Joj :yfkg (Weed Management):

सामान्यतया: मकै वीउ उम्रिएको चौथो हप्ता र आठौ हप्तामा (बोट धुँडासम्म आएपछि) गरी दुई पटक गोडमेल गर्ने, ज्यामी अभाव हुँदा भार नाशक विषादिको प्रयोग गरेर पनि भारपात व्यवस्थापन गर्न सकिन्छ। त्यसको लागि रोपेको ३ दिनभित्र पेन्टिमीथाइलीन (Pendimethalene) ३.२ लि. प्रति हेक्टर ५०० - ६०० लि. पानीमा मिसाई छर्कनु पर्दछ। मकै वालीमा उकेरा लगाउने कार्य दासो पटक गोडमेल गर्दा गर्न पर्दछ।

I; Mf0{(Irrigation):

मकैलाई उम्रेको ४० -४५ दिन सम्म माटोमा यथेष्ट चिस्यानको आवश्यकता पर्ने तथा जुङ्गा निस्कने र दाना पोटिलो हुने अवस्थामा मकैको बोट पानी प्रति बढी संवेदनशील हुने भएकाले यी अवस्थामा माटोमा चिस्यानको कमी देखिएमा सिंचाईको व्यवस्था गर्नुपर्ने हुन्छ।

wfgrd/f x6fpq](Detasseling):

फूलको विकासक्रममा बढी प्रोटीनको उपयोग हुनजाने भएकाले भाले फूलहरूलाई हटाई दिंदा प्रोटीन ज्यादा खर्च हुनबाट जोगिन गई करिव ३६% ले उत्पादन बढनुका साथै हटाईएका धानचमरा उच्च प्रोटीनयुक्त पशु आहाराको रूपमा प्रयोग गर्न सकिन्छ। यसरी जातीय तथा अनुवांशिक शुद्धता कायम गर्न हरेक ३ लाईन पोथी विरुवाको रूपमा राखि धानचमरा परागकण झर्नु भन्दा र जुङ्गा निस्कनु भन्दा अगाडि हटाउनु पर्दछ र एक लाईन भाले विरुवाको रूपमा लगाई भाले विरुवाको परागकणबाट पोथी विरुवामा परसेचित हुनदिनु पर्दछ।

ds}afnlsf dVo /fjx?M

क्र.सं	रोगहरु	लक्षण	व्यवस्थापन
१.	पातमा लाग्ने डढुवा (Leaf Blight)	<ul style="list-style-type: none"> - पातमा आँखा आकारका पानीले भिजेको जस्तो खैरा दागहरु दे खिन्छन् । - दागहरु बढ्दै लाम्चिला भएर सम्पूर्ण पात हुँदै पुरे बोट सुक्न जान्छ र दानाहरु नलाग्ने अथवा सानो हुने हुन्छ । 	<ul style="list-style-type: none"> - स्वस्थ वीउको प्रयोग गर्ने । - रोग अवरोधक जात (मनकामना-३, गणेश-१, गणेश-२, लगाउने । - कार्बन्डाजिम (वेभिष्टिन) २ ग्रा/के.जी. वीउका दरले उपचार गरी रोप्ने ।
२.	घोगा कुहिने (Ear rot)	<ul style="list-style-type: none"> - घोगाको टुप्पोबाट रातो वा गुलाफी रङ्ग भई कुहिन थाल्दछ । कुनै वेला घोगाको फेदबाट कुहिने गर्दछ । 	<ul style="list-style-type: none"> - रोग अवरोधक जात (मनकामना-१, गणेश - २, लगाउने । - स्वस्थ घोगाहरु छनौट गरी वीउ राख्ने । - कार्बन्डाजिम (वेभिष्टिन) २ ग्रा/के.जी. वीउका दरले उपचार गरी रोप्ने । - घोगा लाग्ने वेलामा डाईथेन एम-४५, २.५ ग्राम/लि. पानीका दरले १० दिनको फरकमा २ ३ पटक छान्ने ।
३.	कालो पोके (Head Smut)	<ul style="list-style-type: none"> - धान चमरामा कालो भई लट्टा परेको जस्तो देखिन्छ । घोगामा दानाको सट्टा कालो दुसीको धुलो भरिएको हुन्छ 	<ul style="list-style-type: none"> - स्वस्थ वीउको प्रयोग गर्ने । - रोगी बोटमा रहेको दुसीको धुलोलाई प्लाष्टिकले छो पी संक्रमित बोटलाई हटाई गाडिदिने । - कार्बन्डाजिम (वेभिष्टिन) २ ग्रा/के.जी. वीउका दरले उपचार गरी रोप्ने ।
४.	डाँठ कुहिने (Stalk rot)	<ul style="list-style-type: none"> - जमिन भन्दा माथि डाँठको एक वा धेरै आँख्लाहरु कालो वा भिजे को जस्तो हुने र माथिल्लो पातको टुप्पा ओइलाउँछ र कमलो भई गलेर डाँठ कुहिन गई बोट ढल्दछ । 	<ul style="list-style-type: none"> - सन्तुलित मलखादको प्रयोग गर्ने । - रोगको जिवाणु गवारोबाट सर्ने भएकाले गवारो नियन्त्रण गर्न कार्बोफ्युरान (फ्युराडन) को प्रयोग ग गर्ने । - पानी निकासको राम्रो व्यवस्था गर्ने
५.	ध्वांसे थेप्ले (Grey Leaf Spot)	<ul style="list-style-type: none"> - सुरुमा दुसीले फेद नजिकैको पातमा आक्रमण गरी स-साना पहें लावा खैरा दागहरु बनाउँछ । - ती दागहरु २-३ हप्तापछि पातको नशासंग समान अन्तरमा लाम्चा धर्साहरुमा परिवर्तन हुन्छन् र यीनीहरु किनारा नभएका चतुर्भुज आकारमा लस्करै देखिन्छन् । - अन्तमा धेरै थोप्लाहरु छिटै एक आपसमा टाँसिएर पातहरु धुजा-धुजा भई ध्वस्त हुन्छन् । 	<ul style="list-style-type: none"> - रोग अवरोधक जात (मनकामना-३, गणेश-१, हिलपुल पहेंलो र देउती) लगाउने । - मकै रोप्दा धेरै बाक्लो नरोप्ने र अलि छिटो लगाउने । - सन्तुलित मलखादको प्रयोग गर्ने । - कार्बन्डाजिम (वेभिष्टिन) १ ग्राम अथवा डाईथेन एम-४५ २ग्राम/लि. पानीका दरले रोग देखा पने ' समय भन्दा २ हप्ता अगावै एक पटक छर्कर्ने ।

क्र.सं.	कीराहरु	पैहचान	व्यवस्थापन
१.	खुम्रे कीरा (White grub)	- माटो भित्र बसेर जर हरु खान्छन्, जसले गर्दा विरुवाहरु वढन सबैनन् र मर्दछन् ।	- गहिरो गरी जोत्ने जसले गर्दा कीराहरु सूर्यको तापले मर्छन् र साथै परजिविले खाईदिन्छन् । - क्लोरोपाईरिफस (डर्सवान १०%) १ के.जी रोपनीका दरले मकै छर्न भन्दा अगाडि छर्क्ने ।
२.	फेद काट्ने कीरा (Cut worm)	- लाभ्रेहरुले राति वाहिर निस्कि बोटलाई जमिनको सतह मुनि वा माथिबाट (Collar region) काट दछन् ।	- लाभ्रेहरु खोजी नष्ट गर्ने । - क्लोरोपाईरिफस (डर्सवान १०%) १ के.जी. वा मालाथियन ५% धुलो १ के.जी./रोपनीका दरले माटो उपचार गर्ने
३.	गवारो (Borer)	- लाभ्रेहरुले पातखाई पातमा छिक्र बनाउँछन् र पछि डाँठ भित्र पसी गुवो खान्छन् । - विरुवाको टुप्पोमा लाभ्रे हरुले विस्त्रयाएको पदार्थ देखिन्छ ।	- ट्राइकोग्रामा परजिवी कीरा १ लाख/हे. का दरले छोड्ने । - गवारो लागेका बोटहरु उखेलेर नष्ट गर्ने । - कार्वोफ्युरान वा फ्युराडन ३-४ गोडा/गुवोमा राखिदिने ।
४.	फौजी कीरा (Army worm)	- विरुवाको सैवै भाग खाई दिन्छन् ।	- डेल्टामेथ्रिन (डेसिस २८ % ई.सी.) २ मिलिलिटर/लि. पानीमा मिसाई छर्ने ।

ds}effRg]tyf leqfpq](Harvesting):

मकैको घोंगाको बाहिरी खोप्टा सहितको मकैको बोटको तीन चौथाई भाग सुकिसकेपछि अथवा घोगाको खोप्टा हटाई मकैको दानाको तलतिरको नाथीलाई कोट्टाउदा खेरो अथवा कालो पत्र देखियो भने मकै पाकेको छ भन्ने वुभिने भएता पनि मकैको चिस्यान २०% हुँदा भाँच्दा राम्रो हुन्छ । मकैको दानालाई राम्ररी सुकाई करिव १०-१२% चिस्यान कायम गरी भण्डारण गर्नु पर्दछ ।

e08f/0f (Storage)

छोडाएको मकै राम्रोसँग सुकाएपछि हावा नछिर्ने भकारीमा एक टन भन्दा सानो भकारीमा एक चक्की र एक टन भन्दा ठूलो भकारीमा दुई चक्कीका दरले सेल्फस भन्ने विषादी मलमल कपडामा बेरेर राख्ने र भकारीको बिर्को राम्रोसँग बन्द गर्ने गरियो भने भण्डारमा घुन, पुतली आदि कीराहरुको प्रकोप नियन्त्रण गर्न सकिन्छ । नीम तेल (मोर्गोसम ०.१५ प्रतिशत) वानीम पाउडर २ ग्रामप्रति १०० ग्राम वीउमा राख्ना भण्डारणमा लाग्ने कीरा शत प्रतिशत नियन्त्रण भएको पाईएको छ ।

ux'j lp pTkfbg k|j lw

पदम प्रसाद पौडेल
वैज्ञानिक, एस-१

kl/ro

वीउ एक जीवित वस्तु हो । वीउबाट बिरुवा बन्न यसलाई पोषण, हावापानी, प्रकाश आदिको आवश्यकता पर्दछ । गुणस्तरीय वीउको उपयोगबाट कृषकले बढी उत्पादन लिन सक्ने हुनाले वीउ उत्पादन कार्यमा वंशाणुगत जातीय शुद्धता कायम भएको, भौतिक हिसाबले शुद्ध एवम् स्वस्थ वीउ प्रयोग गर्नुपर्दछ । वीउलाई यस अवस्थाबाट बचाउन व्यवस्थित वीउ उत्पादन प्रणाली र वीउ प्रमाणिकरण प्रणाली अपनाउन आवश्यक हुन्छ ।



उत्पादनको आधारमा विश्वको प्रमुख वालीका रूपमा चिनिने गहुँवाली नेपालमा सन् २०१२/१३ मा ७,५४,२४३ हे. क्षेत्रफलमा खेती गरी १७,२७,३४६ मे.टन उत्पादन भई धान र मकै पछिको तेस्रो प्रमुख खाद्यान्त वालीको रूपमा रहेको छ । विश्वको मुख्य खाद्यान्तका रूपमा रहेको गहुँवाली नेपालमा हिँउदमा खेती गरिने सबै भन्दा महत्वपूर्ण खाद्यान्त वाली हो ।

df6f]/ hldg tof/LM

गहुँलाई विभिन्न किसिमको माटोमा खेती गर्न सकिने भएता पनि निकास राम्रो भएको, पि.एच. ५.५-७ भएको पांगो र दोमट माटो उत्तम हुन्छ । जमिनलाई माटोमा उपयुक्त चिस्यान भएको बेला ३-४ पटक जोती माटो वुर्वुराउदो बनाउनु पर्दछ ।

hftM

नेपाल कृषि अनुसन्धान परिषद्ले स्थान विशेषका लागि सिफारिस एवं उन्मोचन गरेका गहुँवालीका जातहरू यस प्रकार छन् :

सि.नं.	जात	उन्मोचित वर्ष (सन्)	पाक्ने दिन	उत्पादन (मे.ट./हे.)	सिफारिस क्षेत्र
	एन.एल. १०६४ (डाँफे)	२०१५	१६३-१६५	४.४	पहाडी क्षेत्र
	एन.एल. १०७३ (तिलोत्तमा)	२०१५	११८-१२०	४.४	तराई र पहाडी
	गौरा	२०१२	१६०	४.२-५.०	मध्यपहाड र उच्चपहाड
	धौलागिरी	२०१२	१५६	३-६-४=९	मध्य तथा उच्चपहाड

	विजय	२०१०	१२०	४=४	तराई, टार र ५०० मी. सम्मको उपत्यका
	एनएल९७९	२००९	१२२	४=५३	तराई, टार र ५०० मी. सम्मको उपत्यका
	आदित्य	२००९	१७९	३=४	मध्यपहाड र उच्चपहाड
	डब्लु के १२०४	२००७	१७९	३.४	मध्यपहाड र उच्चपहाड
	गौतम	२००४	११०	५.०	तराई, टार र उपत्यका
	वि.एल. १४७३	१९९९	११५	४.०	तराई, टार र १००० मि भन्दा कम उचाई भएका उपत्यका
	कान्ती	१९९७	१७४	५.५	पहाड
	पासाङ्ग ल्हामु	१९९७	१७८	६.७	पहाड
	रोहिणी	१९९७	११९	४.१	तराई, टार र उपत्यका
	अच्यूत	१९९७	११५	४.५	तराई, टार र उपत्यका
	वि.एल.-११३५	१९९४	११५	५.०	तराई
	अन्नपूर्ण-४	१९९४	१६१	५.०	पहाड
	भृकुटी	१९९४	१२०	५.०	तराई (ढिलो र चाँडो)
	वि.एल. १०२२	१९९१	१२०	५.०	नारायणी देखि पश्चिम तराई
	अन्नपूर्ण-३	१९९१	१६५	५.५	पहाड
	अन्नपूर्ण-१	१९८५	१६८	५.५	पहाड
	नेपाल २५१	१९८३	११८	५.०	तराई र भित्रीमधेश
	यू.पी. २६२	१०७८	१२२	४.०	तराई
	आर. आर.- २१	१९७०	११६	४.०	तराई र पहाड
	लर्मा ५२	१९६०	१७६	५.०	मध्यपहाड



Kyfslf b'ym

हालसालै सिफारिस कालो सिन्दुरे रोग अवरोधक गहुका नयाँ जातहरु

एक जातले अर्को जातलाई सेचन प्रक्रियामा असर नगरोस् भन्ने हेतुले पृथकता दूरी कायम गरिन्छ। गहुँ स्वसेचित वाली भएकाले यसमा संक्रमण किया अति कम हुने हुदौं भएकाले एक जात देखि अर्को जातको लागि चारैतिर पृथकता दूरी ३ मिटर छोडे पुग्छ। तर गहुँको कालो पोके रोगका लागि १५० मिटर पृथकता दूरी कायम गर्नु पर्दछ।

jlp b/, 5g}; do / tl/sfM

विश्वसनीय श्रोतबाट प्राप्त स्रोत तथा प्रजनन वीउ १२० किलो प्रति हेक्टरको दरले वीउ प्रयोग गर्नु पर्दछ । गहुँको छर्ने समय मुख्य गरी जात र स्थानमा भर पर्ने भएता पनि पहाडि भेगमा आश्विनदेखि मंसिर १५ अधि नै छारि सक्नु पर्दछ । छरुवा विधि बढी प्रचलित भएपनि सीड ड्रिलबाट वा हलोको पछाडि ५ सेन्टिमिटर गहिराईमा लाईनमा वीउ छरेमा राम्रो हुन्छ । यसरी लाईनमा सम्भव भए सम्म वीउ उत्तर-दक्षिण दिशामा छर्दा प्रशस्त मात्रामा सूर्यको प्रकाश उपलब्ध हुन्छ र गोडमेल गर्न समेत सजिलो हुन्छ ।

dnvfbM

साधारणतया: सिंचित जग्गाको लागि १००:५०:२५ के.जी.नाइट्रोजन, फास्फोरस र पोटाश NPK/हे ६०० के.जी (६० डोको) कम्पोष्ट । अथवा प्रति रोपनी २५० के.जी. (२५/३० डोको) कम्पोष्ट, ८ के.जी. यूरिया, ५ के.जी. डि.ए.पी., २ के.जी. पोटास र असिंचित जग्गाको लागि ५०: २५:१० के.जी. NPK/हे. अथवा प्रति रोपनी २५० के.जी. (२५-३० डोको) कम्पोष्ट, ४ के.जी. यूरिया, ३ के.जी. डि.ए.पी., १ के.जी. पोटास मलको सिफारिस गरिएको छ । कम्पोष्टमल जमिन तयारी गर्दा प्रयोग गर्ने, यूरियाको आधा भाग र डि.ए.पी, पोटासको पुरा भाग वीउ छर्ने बेलामा र बाँकि भाग नाईट्रोजनलाई आधा आधा गरेर २५-३० दिनमा प्रथम पटक र वाला निस्कने बेलामा दोस्रो पटक टपड्रेस गर्नु पर्दछ ।

I; f0{

चिस्यान कम भएमा गहुँ रोप्नु भन्दा पहिले एक पटक र पानी नजम्ने गरि कम्तिमा निम्न २ अवस्थामा चिस्यानको अवस्था र उपलब्धता हेरि निम्नानुसार सिंचाई दिनु आवश्यक हुन्छ ।

- ताजमूल/शीर्षजरा परिवर्तन हुने अवस्थामा CRI (Crown Root Initiation Stage)
- गाँज हाल्ने समयमा
- बाला निस्कने समयमा
- दूध जम्ने बेलामा

एउटा मात्र सिंचाई भएमा वीउ छरेको २५-३० दिनमा र २ वटा सिंचाई सम्भव भएमा CRI stage २१ दिनपछि र ४०-४५ दिनपछि दिनु उपयुक्त हुन्छ ।

enf/kft IgoGqOf M

प्रशोधन गर्दा नछुट्टिने खतरनाक भारपातको नियन्त्रणमा विशेष ध्यान पुऱ्याउनु पर्दछ । ठाँउ अनुसार गँहुवालीमा रगतेभार, वेथे, कुटिलकोसा, जंगली केराउ, जंगली जौ आदि भारहरु देखा पर्दछन् ।

चौडा पात भएका भारपात नियन्त्रण गर्नका लागि २,४-डि नामक विषादी २ ग्राम/लि. पानीमा मिसाई गहुँ छरेको २५ दोखि ३० दिन पछि प्रयोग गर्नु पर्छ भने गहुँजस्तै देखिने रगते भार वा अन्य घाँस परिवारका भारपात नियन्त्रण गर्नु परेमा टोल्कान वा आईसोप्रोटान भन्ने विषादी ५ ग्राम/लि. पानीमा मिसाई गहुँ छरेको २५ देखि ३० दिनमा प्रयोग गर्नुपर्छ ।

/f]u·॥

खेतमा खडा वालीबाट अवाञ्छनिय बोटविरुवाहरु हटाउने प्रक्रियालाई रोगिङ्ग भनिन्छ । वालीको अवस्था हेरी गँहु वालीमा फूल फुल्नु अघि, फूल फुलेको बेलामा, बोटको रंग फेरिएपछि (दूध बाक्लो भएको बेलामा) गरी २-३ पटक रोगिङ्ग गर्न सकिन्छ । यसरी रोगिङ्ग गर्दा निम्न किसिमका बोटहरुलाई वीउ वालीबाट हटाउनु पर्दछ:

- अन्यवाली/जातको बोट
- धेरै अग्लो वा होचो बोट
- रोग वा कीरा लागेको बोट ।
- धेरै चाँडो वा ढिलो पाक्ने बोट
- खतरनाक भारपातका बोट
- शारीरिक आकृति, रंग, वा आकारमा भिन्नता देखिएका बोट

j fnl ; Alf0f (Plant Protection):

स्थानीय जातहरुको तुलनामा उन्नत जातहरुमा रोग कीराको प्रकोप बढी हुने गर्दछ । नेपालमा गहुँ वालीमा देखापर्ने गरेका केहि महत्वपूर्ण रोगकीराहरु तथा तिनको व्यवस्थापन विधि निम्नानुसार रहेको छः

रोगहरु:

क्र.सं	रोगहरु	लक्षण	व्यवस्थापन
१.	डहुवा रोग (Leaf Blight)	- सुरुमा गहुँको पातको माथिल्लो भागमा स-साना खैरा थो प्लाहरु देखा पर्दछ जुन पछि जोडिएर तुलाठुला धब्बा वन्द छन् वा डडेको जस्तो दे खिन्छ ।	- वीउ रोप्नु अघि भाइटाभेक्स २ ग्राम/कि.ग्रा. वीउमा मिसाई वीउ उपचार गर्ने । - सम्भव भए गहुँ सामान्य समय भन्दा अलि चाँडो लगाउने । - मलखादको उचित मात्रामा प्रयोग गरी निकासको व्यवस्था गर्ने ।
२.	खैरो सिन्दुरे	- पातको माथिल्लो सतहमा सुन्तला रंगका फोकाहरु छुटाछ्है रहेका देखिन्छन् ।	- रोग अवरोधक जातहरु जस्तै वि.एल १४७३, रो हिणी, भृकुटी, गौतम, विजय आदी - नाईट्रोजन मलको बढी प्रयोग नगर्ने र गहुँ पातलो गरी छर्ने । — Propiconazole 25 Ec (Bonus, Bumper, Tilt 25) 0.75 gm प्रतिलि. दरले छर्ने
३.	पहेलो सिन्दुरे (Yellow rust_	- पातको माथिल्लो सतहमा पहेला, मसिना, लाम्चिला फो काहरु एक अर्का संग मिलि धस्ता परेर रहेका हुन्छन् ।	रोग अवरोधक जातहरु जस्तै डब्लु के १२०४, गौरा, धौलागिरि, डाँफे आदि । ठीक समयमा गहुँ छर्ने ।

४.	कालो पोके (Loose Smut)	<ul style="list-style-type: none"> - बालामा दानाको सट्टा ढुसीको कालो धुलो भरिएको हुन्छ । 	<ul style="list-style-type: none"> - स्वस्थ वीउको प्रयोग गर्ने । - वीउ रोप्तुअधि भाइटाभेक्स २ ग्राम/कि.ग्रा. वीउमा मिसाई वीउ उपचार गर्ने । - रोग अवरोधक जातहरु लगाउने जस्तै अन्तपूर्ण, लक्षण देखिएको बोटलाई उखेलेर जलाउने वा गाइने । - रोगी बोटबाट वीउ छनौट नगर्ने ।
----	---------------------------	---------------------------------------------------------------------------------------------------------	----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

SL/fx?M

क्र.सं.	कीराहरु	पहिचान	व्यवस्थापन
१.	लाहिकीरा (Aphid)	<ul style="list-style-type: none"> - यिनीहरु धेरै सानो र धेरै संख्यामा डाँठ तथा पातमा रहि विरुवाको रस चुस्दछन् । - लाहिले धेरै चुसेको विरुवा हरियोबाट पहेलो हुन्छ, बढन सक्दैन र उत्पादन कम हुन्छ । 	<ul style="list-style-type: none"> - डायमेथोएट १ मी.ली./लिटर पानीको घोल बनाई छर्कने ।

S6f0{ r6f0M

सामान्यतयाः गहुँका वाला र वाला मुनिको डाँठ पहेलो भई वाला खुरिएर घुम्न थालेपछि गहुँ पाके को मानिन्छ । यस्तो गहुँको वाला हातमा माड्दा दाना राम्ररी अलग हुने र चिस्यान २०% भयो भने काट्न थाले हुन्छ ।

वीउलाई खलियान वा चुट्ने मेसिन (Thresher) मा अर्को जातको वीउ नमिसिने गरी विज वृद्धि गरिने वालीलाई पहिले नै चुटेर राम्ररी सफा गरी अर्को जातन नमिसिने गरी मात्र अन्य जातको वालीलाई खलियानमा ल्याउनु उपयुक्त हुन्छ । राम्ररी २-३ घाम सुकाएर भण्डारण गर्नु अधि वीउलाई राम्ररी केलाएर, चाल्नोले अपुष्ट र भारपातका दानाहरुलाई छुट्याएर सफा गर्नुपर्छ ।

gf0M

वीउ उत्पादन पूर्व वीउ, प्रमाणिकरणका लागि उत्पादन फारम भरि वीउ विजन नियन्त्रण केन्द्रमा आवेदन दिने र केन्द्रको सल्लाह बमोजिम खडा वीउ बाली दुई पटक निरिक्षण गराउनुपर्छ ।

jlp kf0fs/ofm

गहुँ विउ प्रमाणिकरणको लागि उमारशक्ति, भौतिक शुद्धता क्रमशः न्यूनतम ८५, ९८ प्रतिशत हुनुपर्दछ ।

अन्य बालीको दाना, मूल वीउमा १० र प्रमाणित वीउमा २० दाना संख्या/के.जी भन्दा बढी हुनुहुदैन । वेजातको वीउ दान पनि अन्य बाली दाना सरह नै हुनुपर्दछ । यर्थाथ संकेत पत्र लगाउनको लागि शक्ति, भौतिक शुद्धता क्रमशः न्यूनतम ८०, ९७ प्रतिशत भए पुग्छ ।

pGgt tf]l v]l k|alw

रामदास चौधरी
वैज्ञानिक, एस-१

kl/ro

नेपालमा तेल बालीको कुल क्षेत्रफल १९० हजार हेक्टर र उत्पादकत्व ८४४ के.जी.प्रतिहे क्टर छ । तेल बालीको रूपमा रेप्सीड (तोरी, सर्स्यु) मस्टार्ड (रायो) र अन्यमा तिल, आलस, फिलिङ्गो, सूर्यमुखी, बदाम आदि पर्दछन् । यी मध्ये तोरी, सर्स्यु र रायोले ९० प्रतिशत क्षेत्रफल ढाकेको छ । तोरी परसेचित बाली हो ।



dxTj

तेल खानमा प्रयोग हुन्छ । यो औद्योगीक कच्चा पदार्थ पनि हो । यसको पिना पशुको पोषिलो आहार हो । तेल बेचेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । एक ग्राम तेलले ९५०० क्यालोरी शक्ति दिन्छ ।

kflis dxTj M

tjh fnlsf]kfjis dxTj

बालीको नाम	पौष्टिक पदार्थ	प्रतिशतमा
	तेल	प्रोटीन
तील	३५-५०	१८
बदाम	४५	३०
आलस	३३	२०
भुसेतिल	३३	३२
तोरी	४५	३०
सूर्यमुखी	५०	२०

; d:ofx? M

- तेलहन बालीमा सिफारिस जातहरूको कमी
- गुणस्तरयुक्त बीउको कमी

- असन्तुलित मात्रामा मल प्रयोगले गर्दा सुक्ष्म तत्वहरु क्याल्सीयम, सल्फर म्यारनेसियम तत्वहरुको माटोमा कमी
- तेल बालीमा ठोकरा भार परजिविको प्रकोप
- थोप्ले रोग तथा अल्टरनेटिया ब्लाईटको प्रकोप ।
- तेलबालीमा लाहि कीराको प्रकोप ।
- असिंचित जग्गामा तेल बालीको खेती हुनु ।

xfj fkfgLM


तोरीको चिसो हावापानीमा बृद्धि विकास हुन्छ, र लामो दिनमा फूल फुल्छ । तुषारो सहन सक्दैन । बीउ छुरेको २०-२५ दिनमा फूल फुल्न थाल्छ, र ४५-६५ दिनमा फूल फुलि रहन्छ ।

nufpg]; doM

तोरी कार्तिक महिनाभरि लगाउन सकिन्छ । कार्तिकको तेस्रो हप्ता लगाएको तोरीको उत्पादन सबभन्दा बढी देखिएको छ ।

hftx?M

क्र.सं.	बालीको जात	सिफारिस वर्ष	पाक्ने दिन	उत्पादन क्षमता (मे. टन/हे)	सिफारिस क्षेत्र
1	पुसा बोल्ड	२०४५	११०-११५	०.९	तराई र भित्रीमधेश
2	कृष्णा	२०४६ (१९८९)	११५	१.१	मध्यमाञ्चलदेखि सुदूर पश्चिमाञ्चल सम्मको तराई भित्री मधेश



नयाँ परिक्षणमा रहेका तोरीका जातहरुको उत्पादकत्व

df6f]M

तोरी खेतीको लागि हल्का खुकुलो भन्दा पानी नजम्ने, प्रशस्त प्रारिक पदार्थ भएको मध्यम खालको दोमट माटो सर्वोत्तम मानिन्छ । पि.एच. ६-७.५ सम्म हुनुपर्छ ।

hldgsf]tof/L M

तोरी खेतीको लागि मसिनो र बुर्बाराउंदो माटो बनाउनु पर्दछ । यसको लागि २-३ पटक राम्ररी जोती दांते र पाटा चलाई जग्गा तयारी गर्नु राम्रो हुन्छ ।

dnvfb

साधरणतया तोरी बालीको लागि ६० के.जी. नाईट्रोजन, ४० के.जी.फस्पोरस र २० के.जी. पोटासियम प्रति हेक्टरका दरले प्रयोग गर्न सिफारिस गरिएको छ । सिचित अवस्थामा आधा नाईट्रोजन र पुरा फस्पोरस तथा पोटासियम बीउ छर्नु भन्दा पहिले दिनु राम्रो हुन्छ । बाँकि आधा भाग नाईट्रोजन छरेको २०-२५ दिन पछि पहिलो सिंचाई दिएर प्रयोग गर्नु पर्दछ । तोरी जातको लागि सल्फरको आवश्यकता हुने भएकोले नाईट्रोजन मल एमोनियम सल्फेटबाट दिनु राम्रो हुन्छ यदि एमोनियम सल्फेट नभएमा प्रति हेक्टर २० के.जी. सल्फर दिनु पर्दछ ।

तोरी बालीमा प्राङ्गारिक मल प्रशस्त हालेमा राम्रोसंग फस्टाउने भएकोले जमिनको तयारी गर्दा प्रशस्त प्राङ्गारिक मलको प्रयोग गरी रासायनिक मलको मात्रा घटाउन सकिन्छ ।

alp b/ / /flg]tl/sf

छरुवा गरेमा ८-१० के.जी.प्रति हेक्टर र लाइनमा छर्दा ४-५ के.जी. बीउ प्रति हेक्टर आवश्यक पर्छ । धेरै गहिरोमा बीउ छरेमा राम्रोसंग बीउ नउम्रने हुँदा ३-४ से.मी. भन्दा गहिरोमा बीउ लगाउँनु हुदैन ।

ufØdjh

तोरी बढ्दै गएपछि तोरी संगै अरोवेन्की नामको परजिवी भार आउन सक्छ, यो भार तोरी बालीको लागि ज्यादै हानीकारक हो । यसलाई होसियारीपूर्वक तोरीको जरा नउखेलीने गरी उखेली खाडल खनी गाडीदिने वा जलाईदिने गर्नुपर्छ । अन्य भारपात आएमा उखेलेर फाल्नु पर्दछ ।

I; ff0{

सिंचाई सुविधा भएमा पहिलो सिंचाई छरेको २०-२५ दिनमा र त्यसपछि फूल फुल्ने बेलामा सिंचाई गरेमा उत्पादन राम्रो हुन्छ ।

afnL rqmx?

धान-तोरी-मकै

धान-तोरी-धान

Idl>t afnl

यस अन्तर्गत यदि जमिनमा एउटै समयमा दुई वा दईभन्दा बढी बाली मिसाएर लगाई उत्पादन लिईन्छ । यस पद्धतिमा बीउहरु संगै मिसाएर वा बेरला बेरलै रोपेर पनि खेती गरिन्छ । जस्तै तारी बीउ संगै केराउ मिसाएर वा तोरी संगै मसुरो लगाईन्छ । यस पद्धतिमा एउटा बालीले पुरा मात्रामा उब्जनी नदिए पनि अर्को बालीको उब्जनी पनि हुने भएकोले समग्र रूपमा उत्पादन भने बढ़दछ ।

Idl>t afnl k4ltsf knf0fx?

- एकै ठाउंमा २ देखि ३ बालीहरु लगाई अन्न, दाल, तेल र तरकारी समेत लगाउन सकिने हुंदा जमिनको बचत हुन्छ ।
- यसमा कम खर्चमा बढी बाली उत्पादन गर्न सकिन्छ । जोताई, मल र सिंचाई सबैको खर्च सबैमा विभाजित हुन जान्छ ।
- दुईवटा बालीको मिश्रित खेतीमा एउटा लामो जरा हुने र अर्को छोटो जरा भएको बाली रोप्नु पर्दछ । यस्तो खेतीमा विरुवाले माटोबाट चिसोपन र पोषक तत्वहरु सन्तुलित रूपमा उपयोग गर्दछ ।
- भुक्ष्य कम हुन्छ किनकी विरुवाहरुले पुरा मात्रामा भूमि ढाक्दछन् ।
- प्रति इकाई उब्जनीमा बृद्धि हुन्छ ।

tf]l j fnldf nflg]kfv /f] sl/f tyf ltgsf]Joj :yfg

थोप्ले डढुवा (**Alternaria brassicae**): यो रोग तोरी सर्स्यू बाहेक कुसिफेरी परिवारका अन्य वाली जस्तै काउली, वर्ग, मूला, रायो, आदि सबैमा लाग्दछ ।

/f]sf]nlf0f

रोग सामान्यतया पातबाट सुरु हुन्छ । पातहरुमा खैरा गोलाकार थोप्लाहरु देखिन्छन् । पछि यी थोप्लाहरु एक आपसमा जोडिएर ठूला ठूला धब्बा बन्छन् । कोसामा यो रोग लागेमा कोसामा गोलाकार खैरा थोप्ला देखिन्छन् । रोगी बीउ साना र चाउरिएका हुन्छन् । विरुवाको जुनसुकै अवस्थामा रोग लागे पनि तेल उत्पादनमा निकै हास आउंछ ।

/f\$yfd

- स्वस्थ विरुवावाट उत्पादित बीउ मात्र लगाउने ।
- बीउ लगाउदा क्याप्टान विषादी प्रति केजी २ ग्राम का दरले उपचारित बीउ लगाउने ।
- रोगी विरुवा तुरुन्त रोगीङ्ग गरी हटाउने ।
- बाली चक्र अपनाउने आदि ।

; t]/f] (Albugo Candida)

मुख्य लक्षण : यो रोग लागदा पात,डांठ र कोसाहरुमा फोकाहरु उट्ठाएका फोकाहरुको भिन्नी भागका कोषहरु मरेपछि त्यसमा टाढा परेको देखिन्छ। टाटाहरु फुटेपछि सेतो पाउडर जस्तो स्पोर बाहिर निस्कन्छ ।

/f\$yfd M

रोगी विरुवा तुरुन्त उखेलेर फालि बढी फैलनबाट बचाउने ।

क्याप्टानबाट उपचारित वीउ पलगाउने ।

विरुवामा ब्लाइटक्स ५० विषादी २३ ग्राम/ लि.पानीमा मिसाई कम्तिमा २-३ पटक छर्ने ।

8fpgl ldN8' (Downy mildew)

dVo nlf0fx?

पातको उल्टो भागमा प्याजी रंगको धब्बाहरु हुन्छन्। पातको सुल्टोपटी पहेंलो रंगका थोप्लाहरु दे खिन्छन्। पात डाठ र फलहरुमा दागहरु देखिन्छन्।

रोकथाम : सेते रोगमा जस्तै गर्ने ,

wh]9; L /f] (Powdery mildew)

मुख्य लक्षणहरु पुराना पातहरुको दुबै भागमा मैलो सेतो पिठो जस्तो धब्बाहरु देखिन्छन्। पछि तिनीहरुले विरुवाको सबैभागहरु ढाक्दछन्। कोसा लाग्नु भन्दा पहिला यो रोग लागेमा कोसा लाग्दैन र लागे पनि चाउरी परेका वीउ हुन्छन्। जसमा तेल साहै नगन्य हुन्छ।

रोकथाम: सुरुसुरुमा भएमा गाई भैसीको गहूंत र बढी प्रभावित छ भने क्याराथेन २ मि.लि.प्रति लि.पानीमा मिसाई ७- १० दिनको फरकम २-३ पटक छर्ने ।

t]xg j fnldf nfUg]dVo sl/fx?

tf]/lsf]s/f]leuf

पहिचान : यो कीराको वयस्क माउ घरयासी भिंगा जस्तै हुन्छ। टाउको र पखेटाहरु कालो तर शरीर पहेंलो हुन्छ। लार्भे २५ मि.मि. लामो गाजले र शरीरमा ५ वटा लामा काला धर्साहरु हुन्छन्। लार्भे छुदा आफै वेरिएर भुईमा झर्दछन्।

क्षतिको प्रकार : लार्भेले कलिलो बाली बोटमा आक्रमण गर्दछन्। लार्भेले पात खांदा पातमा प्याल पार्दछ। बढी आक्रमण भएमा पुरै पात खान्छ। बिहान र सांझ यिनीहरु बढी सक्रिय हुन्छन्।

Igo6qOf M

- यसको माउ भिंगाले पारेको फूल भएका पात टिपी नष्ट गर्ने।
- लार्भालाई होसियारी पूर्वक टिपी नष्ट गर्ने।
- विषादीलाई छर्नु पर्ने भएमा मालाथियन जस्ता विषादी १ मि.लि.प्रति लि.पानीमा राखी छर्ने।

लाही कीरा : यो लाही हरियो रंगको हुन्छ।

पहिचान : वयस्क पोथीले फूलको सटौ बच्चा पैदा गर्दछ। बच्चा १ हप्तामा वयस्क हुन्छन्। माउ र बच्चा दुवैले तोरीको कलिलो पात र मुन्टाबाट रस चुसेर खान्छन्।

क्षतिको प्रकार :

रस चुसेपछि पातहरु बटारिन्छ। मुन्टा ठिमुरिन्छ। कोसाहरु चाउरिन्छन्। वीउ पुष्ट हुदैन तिनीहरुले विरुवा बाट चुसेको रस पुरे नलिने र उक्त रस गुलियो हुने हुदा कमिलाको बढी आकमण हुन्छ।

नियन्त्रण: गाई भैसीको गहुंत, सूर्ति, साबनको झोल आदि घरेलु विषादी प्रयोग गर्ने। वा मालाथियन जस्ता विषादी प्रयोग गर्न सकिन्छ।

aGbfsf]ktnl

klxrfqg

पुतली सेतो हुन्छ। अगाडिको पखेटाको टुप्पा कालो र २ वटा काला विन्दु पनि हुन्छन्। लार्भाहरु निलोर हरियो रंग का हुन्छन्। शरीरको लम्बाई भरी ३ वटा पहेला धर्सा हुन्छ। शरीर भरि काला थोप्ला रौं हुन्छन्।

यी कीराहरु बाहेक बदाममा लिफ माइनर,थ्रिप्स धमिरा खुम्रे सनपाटको भुसिल कीरा लारदछन्। यी मध्ये माटोमा वस्ने कीराको लागि माटोको उपचार र अन्य कीराहरुको लागि सामान्य रसायनिक विषादीछरेर नियन्त्रण गर्न सकिन्छ।

afnl leqfpg]

तेल बालीका कोशाहरु ७५ प्रतिशत पूर्ण रूपले पाकेपछि हँसियाको सहायताले काटेर भित्राउनु पर्दछ। तीन घाम सुकाएर चुट्ने,सफा गर्ने,सुकाउने। चिस्यान प्रतिशत ९ भन्दा कम भएमा भण्डारण गर्नु गर्दछ।

pTkfbg

०.८-१.५ टन प्रति हेक्टर।

lxpb]sf} कृषि उत्पादन/ जोग : yfkg

आनन्द चौधरी
वैज्ञानिक, एस-१

d; /f]

वनस्पतिक नाम : लेंस इस्कुलेन्टा (*Lens esculenta*)


परिवार : लेग्युमिनेसी (Leguminosae)

परिचय वा महत्व

मसुरो हिउँद मौसमको दालबालीको प्रमुख बाली अन्तर्गत पर्दछ। दालको रूपमा यसको प्रयोग आदि कालदेखि हुँदै आएको छ। विश्वको अनेकौं देशहरूमा दाल भनेर मसुरोलाई नै चिनिन्छ। मसुरोको दाल रोगीहरूको लागि पनि उत्तम मानिन्छ। मसुरोलाई दालको अलावा काँचो हरियो कोसालाई तरकारीको रूपमा र मसुरोको हरियो भाङ्गलाई पशुहरूको हरियो घाँसको रूपमा पनि प्रयोग गरिन्छ।



पेन्डिमिथाइलिन छारेको र नछारेको प्लट



मुसुरोमा विभिन्न भारताशक विषादीको प्रयोगबाट उत्पादनमा परेको असर

uf~~dh~~ tyf erf/kft Joj :yfg

बाली लगाएको २५ देखि ३० दिनमा एक पटक गोडमेल गरेर भारपात वा अनावश्यक विरुवा हटाउनु पर्दछ। यदि यस समयमा गोडमेल भएन भने उत्पादनमा निकै ह्लास हुन्छ। तर कृषि मजदुर समयमा नपाउनु र खर्च बढी पर्ने भएकोले रासायनिक विधिबाट पनि फारपात व्यवस्थापन राम्ररी गर्न सकिन्छ। यसको लागि फारनाशक विषादी पेन्डिमेथालिन ३.३ लिटर वा ७५० ग्राम मेट्राव्यूजिन ८०० लिटर प्रति हेक्टरका दरले पानीमा घोलेर तयारी खेतमा बीउ छारेर हेंगा लगाई सकेपछि २४ घण्टाभित्र खेतमा एकनाशले कतै नछुट्ने गरी राम्ररी फारनाशक विषादी स्प्रे गरेर फार व्यवस्थापन गर्न सकिन्छ। यसरी मुसुरो बालीको राम्रो उत्पादन लिन सकिन्छ।

rgf

वनस्पतिक नाम : साइसर एराइटिनम (*Cicer arietinum*)

परिवार : लेग्युमिनेसी (Leguminosae)

उप परिवार : पैपेलियोनेसी (Papilionaceae)

परिचय र महत्व

चना धेरै महत्वपूर्ण दलहन बालीहो। नेपालमा यसलाई दाल, रोटी, सातु, भुटेर, भिजाएर, दालमोठ, तरकारी, बेसनको पकौडा, मिठाई, आदि विभिन्न रूपमा प्रयोग गरिन्छ। यसको मुना सागको रूपमा प्रयोग गरिन्छ। यसको पातमा मैलिक तथा आकजे लिक अम्ल पाइन्छ, जसले गर्दा पातमा हल्का अमिलोपन हुन्छ र मानिस र पशुले अति नै खाना मन पराउँछन्। यसको अलावा दूध दिने पशु, घोडा, गोरुको लागि महत्वपूर्ण राशन हो।



गोड्ने औजारद्वारा चनामा भार व्यवस्थापन

- यो बाली अपेक्षाकृत कमजोर जमिनमा पनि खेती गर्न सकिन्छ। यसले अन्य दलहन बाली जस्तै माटोको उर्वरा शक्तिमा पनि बृद्धि गर्दछ। मानिस तथा पशुहरूको शारीरिक विकासको लागि यसमा २१.१ प्रतिशत प्रोटीन पाउनुको साथै अन्य पौष्टिक तत्वहरू पनि प्रचुर मात्रामा पाइन्छ।
- चनाको राम्रो बृद्धि, विकास र उत्पादनको लागि भारपात व्यवस्थापन गर्न अति जरुरी हुन्छ। असिचिंत बालीमा भार व्यवस्थापन गर्न अभ महत्वपूर्ण हुन्छ। किनकी माटोमा भएको सचिंत पानीका लागि भार र बाली बीच प्रतिष्पर्धा हुन्छ। समान्यतया: चनाबालीमा ४५ दिनपछि एक पटक भार निकालिन्छ तर भारको अधिक प्रकोप हुने ठाँउमा चना छारेको ३० दिनमा पहिलो र ६० दिनमा दोस्रो गोडाइ गर्नुपर्छ। यसको लागि यदि चना लाइनमा छारेको छ भने हैण्ड हो अथवा क्लीलहो बाट गोडाइ गर्नुपर्छ।

- चनाको खेती धेरै क्षेत्रफलमा गरिएको छ भने रसायनिक विधिबाट मार व्यवस्थापन गर्न सस्तो पर्नुको साथै कम ज्यामीको आवश्यकता पर्दछ काम हुँदैन । भार रोकथामको लागि ट्रिव्युनिल २.५ किग्रा. प्रति हेक्टरको दरले ८०० लिटर पानीमा मिसाएर एकनाशले बीउ छरेको ३ दिनभित्र वा तुरन्तै छर्नु पर्दछ । यसरी भार नियन्त्रणको गर्दा चनाको उत्पादकत्व बढ़ि हुन्छ ।

Snp

वानस्पतिक नाम : पाइजम सटाइभम (*Pisum sativum*)

परिवार : लेग्युमिनेसी (*Leguminosae*)

दाल र तरकारीको लागि मटरको खेती विश्वमै धेरै ठाउँ गर्ने गरिन्छ । यसबाट छोला, सातु, बेसन आदि पनि बनाइन्छ । यसको साथै हरियो कोसाको दाना डिब्बा बन्दी canned गरेर पनि राखिन्छ । यसलाई पशुहरुको राशनमा पनि प्रयोग गरिन्छ । मटर अत्यधिक पौष्टिक हुन्छ । यसमा २२.५ प्रतिशत प्रोटीन पाउनुको साथै अन्य पौष्टिक तत्वहरु पनि प्रचुर मात्रामा पाइन्छ ।

मटर बालीको प्रारम्भिक विकासको लागि मारपात व्यवस्थापन गर्न अत्यन्त जरुरी हुन्छ । सुरुमा भार व्यवस्थपन गरिएन भने उत्पादनमा धेरै ह्रास आउँछ । त्यसपछि बालीले वानस्पतिक बृद्धि गरेर खेतलाई पुरै ढाक्छ र मार बढ्न पाउँदैन । त्यस कारण बाली लगाएको २० दिनमा पहिलो गोडाई र ४५ दिनमा दोस्रो पटकको गोडाई गर्नु जरुरी हुन्छ । तर ज्यामीको अभाव वा अरु कुनै कारणले गोडाई गर्न सकिएन भने भारनाशक विषादी प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ । यसको लागि २ कि.ग्रा.सकिय तत्व प्रति हे. ट्रिव्युनील अथवा पेन्डमेथालिन १.५ देखि २ लिटर सकिय तत्व प्रति हे. को दरले खेतमा लगाएको बीउ अंकुरण हुनु भन्दा पहिला वा बीउ छरेपछि तुरन्तै ८०० लि. पानीमा घोलेर एकनाशले माटोको माथिल्लो सतहमा कतै नछुट्ने गरी छर्नुपर्दछ ।

u\xdf nf\g]; Gb/]f\jx?sf]oj :yfk\

रामबहादुर खड्का, वैज्ञानिक, एस-१, नारायण पाठक, प्राविधिक अधिकृत, सुदिप लामिछाने,
प्राविधिक सहायक, गोपिकृष्ण श्रेष्ठ, प्राविधिक सहायक

वाली रोगहरु मध्ये सिन्दुरे रोग मानिसले पत्ता लगाएको पहिलो रोग हो । सिन्दुरे रोग लागेको विरुवाको पात वा डाँठमा राता, खैरा वा काला रंगका सिन्दुर जस्तो धुलोयुक्त वा खिया लागेको जस्तो धुलोयुक्त फोका देखिन्छन् ।

यी फोकाहरु साना हुन्छन् । जसले विरुवाको बाह्य चर्म (Epidermis) लाई फुटाउँछन र पात वा डाँठको बाहिरी सतहमा फोकाका रूपमा देखा पर्छन् । सिन्दुरे रोग *Puccinia* समूहका दुसीको संकमणले हुन्छ । यस दुसीले आफ्नो जीवनचक्रको केहि भाग चुत्रो, किर्मडा (*Barberis aristata*) र विभिन्न घाँसहरुमा विताउँछ, र पछि गँहुवालीमा रोग पैदा गर्छ ।

यो दुसी हावाद्वारा फैलिन्छ । रोगको प्रकोपले पाक्ने बेलामा दानाहरु चाउरिन्छन । संकमण धेरै भएमा वा बालीको प्रारम्भिक अवस्थामा संकमण भएमा पात झर्ने र डाँठ भाँचिने लक्षण पनि देखा पर्न सक्छन । गँहुवालीमा ३ किसिमका सिन्दुरे रोग लाग्दछन । खैरो, पहेलो र कालो सिन्दुरे । नेपालको सन्दर्भमा खैरो र पहेलो सिन्दुरे रोगले गँहुवालीमा बढी हानी पुऱ्याउँछ । कालो सिन्दुरे रोगको प्रकोप चैत बैशाखमा तापक्रम निकै बढेपछि मात्र देखिने भएकाले यहाँको गँहुवालीमा त्यति देखिदैन । तर सन १९९९ मा अफिकाको युगान्डामा देखिएको यु.जि ९९ भन्ने कालो सिन्दुरे रोग को उपर्वा (Race) ले संसारभरको गँहु खेतीलाई ठूलो त्रासमा राखेको छ । हालसम्म विभिन्न मुलुकमा गरी यसका ११ वटा भन्दा बढी उपसमूहहरु देखापरेका छन । जुन संसारभरका ९५ प्रतिशत भन्दा बढी गँहुका जातहरुलाई विनाश गर्न सकिने देखिएको छ । सिन्दुरे रोगहरुको लक्षण र व्यवस्थापन

v}f]l; Gb/] (Brown rust or orange rust or leaf rust)

यस रोगको कारक दुसी *Puccinica reconditef. sp. tritici* हो । यो रोग समुन्द्र सतह देखि ८०० मिटर उचाई भन्दा तलको भू-भागमा बढी लाग्छ । पहाड र वेसि क्षेत्रमा पनि कहिलेकाही देखिन सक्छ । उच्च पहाडमा भने यो सिन्दुरे त्यति देखा पर्दैन । रोग विकासका लागि १० देखि १५° से.ग्रे. तापक्रम र उच्च आर्दता चाहिन्छ । रोग गँहुवालीको प्रारम्भिक अवस्था (रोपेको ५ देखि ६ हप्ता) मा नै देखा पर्न सक्छ । रोगका



लक्षणहरु प्रायः पातको माथिल्लो सतहमा ससाना, बाटुला वा अण्डाकार, टल्कने सुन्तले वा खैरा रंगका बन्धन् । फोकाहरु अर्थात् विजाणु समूह (Sorosus) चाँडै फुट्छन् । त्यसमा रहेका असंख्य विजाणुहरु निस्केपछि हावाको माध्यमद्वारा टाढा टाढा सम्म फैलिन्छन् । यस रोगको प्रको पले पातको प्रकाश संस्लेषण प्रकृया अवरुद्ध हुन्छ । उत्स्वेदन क्रिया वृद्धिहुने भएकाले बाला निस्कन र बाली पाक्न बढी समय लाग्दछ । उग्र प्रकोप भएमा उत्पादनको परिमाण र गुणस्तर घट्छ । जरा प्रणाली राम्री विकसित हुन सक्दैनन र छ्वाली उत्पादन पनि कम हुन्छ ।

kx[bf]jf w; [l; Gb/] [

यस सिन्दुरेको कारक दुसी *Puccinia striformis* हो । पहेलो वा धर्से सिन्दुरे रोग नेपालको मध्य तथा उच्च पहाडी भेगमा लगाइने गँहुको अति हानिकारक रोग हो तर अगौटे गँहुवालीमा यो रोग तराई क्षेत्रमा पनि लाग्न सक्छ । बेला बेलामा यो रोगको प्रकोप महामारि को रूपमा फैलिने गर्दछ । यो रोगबाट करिब ३० देखि ५० प्रतिशत सम्म उत्पादनमा क्षति भएको पाइएको छ । शुरुको अवस्थामा रोग लागेमा कृषकहरुले वाली समेत भित्राउन नसकि गाइवस्तुलाई खुवाउने गर्दछन् । यो रोग हावाबाट सर्वे गर्दछ । बारम्बारको हिँउदे वर्षा र धेरै दिनसम्म बदलि भएमा यो तिब्र रूपमा फैलिन्छ । यसको रोगाणु (युरिडो विजाणु) २५° से. भन्दा माथि र ५०° से. भन्दा तलको तापक्रममा बाँच्न र वृद्धि हुन सक्दैन ।



यो रोग खास गरि पातमा लाग्ने भएतापनि कहिलेकाहीं पातको तल्लो भाग (Leaf Sheath) र दाना ढाक्ने भुस (Glume) तथा टुँडा (Awn) मा पनि देखापर्दछ । यसैले यसलाई धर्से सिन्दुरे पनि भनिन्छ । पर्तिमा फोकाहरु पृथक पृथक (आपसमा नजोडिएका) हुन्छन् । पातको मथिल्लो सतहमा लाम्चिले र पहेलो फोकाहरु एक अर्कासँग मिलि लामो पहेलो धर्सा जस्तो लक्षण देखिन्छ । रोगको प्रकोप ज्यादा भएमा पुरा बोट तै पहेलो भएको देखिन्छ । दानाको आकार निकै सानो र खुम्चेको पाइन्छ । उग्र संक्रमण भएमा फोकाहरु अन्य सिन्दुरेमा भैं छिट्टै फुट्दैनन् । बालीको पछिल्लो अवस्थामा पातको तल्लो सतहमा वा अन्य भागमा कालो रंगका थोप्ला वा फोका देखिन्छन् । यी फोकाहरु पनि पर्तिबद्ध रहेका हुन्छन् । यस रोगको व्यापक प्रकोप भएमा पातहरु क्षतिग्रस्त हुन्छन् । ज्यादै चाउरिएका दाना लाग्ने हुनाले उब्जनिमा ह्वास हुन्छ । पातहरु क्षतिग्रस्त हुनाले प्रकाश संश्लेषण प्रकृयामा अवरोध भई विरुवाको वृद्धि विकास रोकिन्छ ।

Sfnf]I; Gb/]

यो सिन्दुरेको कारक पनि ढुसी *Puccinia graminis titici* हो । यो रोग गँहुमा बाला निस्केपछि फागुन मध्य पछि तापक्रम 25° से भन्दा अधिक हुन थालेपछि मात्र देखा पर्छ । यसले ढिला पाक्ने जातमा र पछौटे गँहुमा मात्र क्षति गर्न सक्छ । नेपालममा यो रोग खास समस्याका रूपमा नदेखिएपनि उच्च पहाडमा कहिले काही रोगको प्रकोप व्यापक रूपमा देखिन्छ । रोगी विरुवाको विषेशः डाँठ र सामान्यतया पुर्णच्छेद र पातको सतहमा पनि खैरा वा राता खैरा रंगका लाम्चा (0.5 सेमि) फोका प्रकट हुन्छन् । यी लाम्चा फोका एक आपसमा जोडिएका वा एक अर्कालाई नाघेका हुन्छन् । रोगको उग्र प्रकोप भएमा विरुवा रोगी देखिन्छन् । बाला उत्पादन हुन्दैन वा चाउरिएका र हलुका दाना लाग्छन् ।




/f/ Joj :yfg

/f/ cj /f/ s hftx? M

हाल आएर मध्य पहाडका लागि डब्लु के. १२०४ धेरै फल्ने र रोग अवरोधक गुण भएको पाइएको छ । त्यस्तै पासाडल्यामुमा पनि १५ वर्ष यता देखि रोग न्यून वा नलागेको पाइएको छ । तल्लो पहाडि भेक तथा नदीको किनारको लागि गौतम जातको गँहुमा रोग नलाग्ने भेटिएको छ । नयाँ सिफारिस हुन लागेका जातहरु मा डब्लु के ११८२, वीएल ३२३५, वि एल ३५०३ मा रोग कम लागेको पाइएको छ । तराईमा अच्युत, रोहिणी, भूकुटि, वि.एल १४७३ आदि जातमा सिन्दुरे रोग लाग्दैन । हाल नयाँ निकालिने प्रायः सबै जातमा खैरो र पहेलो सिन्दुरे रोग अवरोधक हुने भएकाले सिन्दुरे रोगको समस्या कम पाइन्छ । सम्भावित कालो सिन्दुरेको युजि ९९ भन्ने उपर्याका अवरोधक जातहरु पहिचान गरिएका छन् । जसमध्ये विजय, डाँफे आदि पर्दछन् ।



किसानको खेतमा सिन्दुरे रोग अवरोधक जात



सहभागीतामुलक जातिय परिक्षणमा सिन्दुरे रोग अवरोधक जातहरूको उत्पादकत्व (मे.ट./हें.)

/f/g]; dosf]x]/k/

दिलो पाक्ने गँहु ढिलो रोपेमा खैरे र पहेलो सिन्दुरे रोगबाट बढी हानि हुनसक्छ। यस कारण गँहु उपयुक्त समयमा नै रोप्नुपर्छ। ठाँउ अनुसार रोप्ने समय हेरफेर गरेमा पनि रोगको प्रकोप कम हुन्छ। गँहु सकेसम्म तराई मसिरको १५ गते सम्म लगाउनु उपयुक्त देखिएको छ।

plt dfqfdf dnvfb / l; m0{

रसायनिक मल सन्तुलित मात्रामा प्रयोग गर्नुपर्छ। नाइट्रोजन मल बढी प्रयोग गरेमा कोषिकाहरूको साइज बृद्धि हुन्छ। फलत: कोष भिल्ली तन्केर पातलो बन्ने भएकाले जीवाणुहरु सजिलै भित्र प्रविष्ट हुन सक्छन। नाइट्रोजन, फस्फोरस र पोटास तत्वहरु सन्तुलित मात्रामा प्रयोग गर्नुपर्छ। पोटासियम तत्वले रोग प्रतिरोध क्षमता बृद्धि गर्छ। त्यस्तै अवश्यकता भन्दा बढी सिंचाई पनि रोग बृद्धिको कारक हुन सक्छ।

9; Lgfzs Ij iffbLsf]kφf/

खडा वालीमा सिन्दुरे रोग नियन्त्रण गर्न विभिन्न विषादीहरु सिफारिस गरिएका छन। तर रोग धेरै लागिसकेको अवस्थामा विषादीको प्रयोग त्यति फाइदाजनक नहुन सक्छ। त्यस्तै ख्याउटे र कमजोर वालीमा विषादी छ्केर रोग नियन्त्रण गर्नु लाभप्रद हुँदैन।

यद्यपि विभिन्न अनुसन्धानले ०.००७५ प्रतिशत टिल्ट (Propiconazole) २ ग्राम प्रति लिटर पानीका दरले खडा वालीमा छर्दा सिन्दुरे नियन्त्रणका लागि उपयुक्त भएको देखाएका छन। तर यसको पहिलो प्रयोग १ देखि २ फोका देखा पर्ना साथ गर्नुपर्छ।

रामबहादुर खड़का, वैज्ञानिक, एस-१, किरन कार्की, एम.एसी. विद्यार्थी

kl/ro

मुसुरो संसारमै एक पुरानो बाली हो । मुसुरो सस्तो तथा गुणस्तरीय प्रोटीन प्राप्त गर्नका लागि एउटा महत्वपूर्ण बालीको रूपमा लिइन्छ । त्यसैले मुसुरोलाई खाद्यान्नको साथसाथै पोषण सुरक्षाको दृष्टिकोणले पनि महत्वपूर्ण वालीको रूपमा लिइन्छ । सय ग्राम मुसुरो दानाबाट २०.६ ग्राम प्रोटीन, २.१५ ग्राम चिल्लो पदार्थ, २.८० ग्राम खनिज पदार्थ, ६.८३ ग्राम कच्चा रेशा तथा ५६.४ ग्राम कार्बोहाइड्रेट प्राप्त गर्न सकिन्छ । मुसुरो दाल, सुप वा सलादको रूपमा खाइन्छ । मुसुरोले नेपालको ६२ प्रतिशत क्षेत्रफल र ६५ प्रतिशत कोसेवालीको उत्पादन ढाकेको हुन्छ । नेपालमा मुसुरोको उत्पादकत्व ९९४ केजी प्रति हेक्टर रहेको छ, जुन अन्य विकसित देशको तुलनामा निकै कम हो । नेपालमा मुसुरोको कम उत्पादनका पछाडि थुप्रै कारणहरु छन् जसमध्ये केहि वर्ष यता स्टेमफाइलमा डढुवा नामक रोग प्रमुख समस्याको रूपमा देखिएको छ । यो रोग आर्थिक वर्ष २०४९/५० मा नेपाल भित्रिएको विश्वास गरिन्छ । हाल आएर नेपालको सबै जसो भूभागमा यो रोगको प्रकोप देखा परेको छ ।

/fʌsfʌkl/ro

यो स्टेमफिलिएम बोट्रिओसम नामक दुसीको कारणबाट लाग्ने रोग हो । यो रोग नेपालको अलवा बंगलादेश, इजिप्ट, सिरीया तथा अमेरिकामा समेत देखा परेको पाइएको छ । यस रोगको संक्षमण हुँदा बालीको अवस्था अनुसार क्षति घटबढ हुन सक्छ । बंगलादेशमा त यो रोगले मुसुरोबाली नै सखाप भएको रेकर्ड छ । यो रोगले बंगलादेशको मुसुरो उत्पादनमा ६२ प्रतिशत भन्दा बढी ह्लास त्वार्ड राखेको छ । नेपालमा यो रोगले तराई, भित्री मध्येश र मध्य पहाडमा हरेक वर्ष बालीलाई नो क्सान पृथ्याई रहेको छ ।

तापक्रम तथा सापेक्षिक आद्रता जस्ता वातावरणीय अवयवहरु स्टेमफाइलम् डढूवा रोगको प्रकोपलाई निर्धारण गर्दछन् । सामान्यतया तापक्रम १८ देखि २२ डिग्री सेन्ट्रिग्रेड र सापेक्षिक आद्रता ८५ प्रतिशत भन्दा बढी भएमा यो रोगको विकास सजिलै हुन सक्छ । मुसुरोको पातहरु २४ घण्टा सम्म चिसो भडाराखेमा यसको प्रकोप बढेको पाइएको छ । यसको जीवाणुहरु कम्तिमा ८ घण्टासम्म १० डिग्री सेन्ट्रिग्रेड भन्दा कम तापक्रम भएमा सफलता पर्वक आक्रमण गर्न सक्छ ।

/fʌsf]nlf0f

रोगको पहिलो लक्षण फूल फुल्ने बेलातिर सुरु हुन्छ । सुरुमा पातको टुप्पाहरु केहि खाद्य तत्वको कमी भएको जस्तो धमिलो, पातमा चम्किलो खैरो देखि टान रंगको थोप्ला देखिन्छन् पछि बढ्दै ठूलो आकारको थोप्ला देखिन्छ र पातको सम्पूर्ण भागमा २ देखि ३ दिन भित्र फैलिन्छ । संकमित पात तथा हाँगाहरु हल्का (धमिलो) पहेलो हुदै जान्छन् । रोग सुरु भएको केहि दिनमै संकमित पातहरु भर्दछ र बोटहरु नाड्गो देखिन्छन् ।



स्टेमफाइलियम डढवाको लक्षण

फल फल्न भन्दा अगावै यो रोग लाग्यो भने कोसाहरु

फोस्फो भई उत्पादनमा ठूलो ह्वास आउँछ, रोगी बीउको तौल कम हुनुको साथै बीउको उमिने शक्ति पनि कम हुन्छ। डांठ तथा हाङ्गाहरु सुक्दै जान्छन् र विस्तारै डांठ र हाङ्गाहरु खैरो सेतो रंगमा परिणत हुन्छन्। संक्रमित कोसाहरु तथा डांठहरुमा सेता त्यान्द्राहरु उम्मेको प्रष्ट रूपमा देखिन्छ।

/f[ʃsf]>f/ /k[n]ŋ]j ftfj/ of

यो रोगका जीवाणुहरू विभिन्न हावापानीमा हुने बालीहरूमा जस्तै कपास, गोलभेंडा, लसुन, आंप, नास्पति, तोरी, प्याज, पालक, अल्फाअल्फा, क्लोभर आदिमा आश्रय स्थल बनाई बस्न सक्छन् । यसबाट के बुझिन्छ, भने यो जीवाणु जस्तो सुकै कठीन परिस्थितिमा पनि सजिलै बाच्न सक्छन् । यो जीवाणु लामो समयसम्म ठण्डी मौसममा बाच्न सक्छन् र छोटो अवधिको गर्मी मौसममा असख्य जीवाणु उत्पन्न गर्न सक्छन् । यस रोगले ग्रसित मुसुरोको ठुटाहरू नै रोगको स्रोतको रूपमा रहने मुख्य श्रोत हन् ।

यसबाहेक यो रोग उत्पन्न हुनुमा तथा फैलनुमा उपयुक्त हावापानी तथा वातावरणको पनि उतिकै भूमिका रहेको छ । ठाण्डी मौसममा पानी नपरेको खण्डमा सापेक्षिक आद्रताले रोग फैलनमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । विशेषगरी तापक्रम, चिस्यान, सापेक्षिक आद्रता तथा प्रकाश जस्ता वातावरणीय कारणले रोगको विकासमा प्रत्यक्ष असर पारेको हुन्छ । यदि औसत तापक्रम १८ देखि २० डिग्री सेन्टीग्रेड तथा विहानको समयमा ८५ देखि ९० प्रतिशत सापेक्षिक आद्रता भएको खण्डमा यस रोगको कारक ढुसीले विरुवामा आक्रमण गर्न सक्दछ भने रोगको विकासको लागि महत्वपूर्ण योगदान दिन्छन । त्यस्तै स्टेमफाइलम् रोगको संक्रमण तथा कमिक विकासको लागि हावा तथा माटोमा भएको चिस्यानको महत्वपूर्ण भूमिका हुन्छ । यो रोग संक्रमण हुन हावामा ९० प्रतिशत भन्दा बढी सापेक्षिक आद्रता साथै सामो समय सम्म पातहरु ओसिलो हुन जरुरी छ भने औषतमा ७.७ घण्टा वा त्यो भन्दा कम समय प्रकाश भयो भने संक्रमण तीव्र हुन्छ ।

/fylsf]Joj :yfkg

रोग कम लाग्ने जातको खेती: रोग कम लाग्ने तथा सहन सक्ने जातहरु जस्तै शिखर, शिमल, महेश्वर भारती, खजुरा २ आदि सिफारिस भएका जातहरु र बारी मुसुरो ४, आइ एल.एल. ७७२३ जातहरु लगाउँदा रोगको प्रकोप कम हुन्छ । भने नयाँ जातहरुमा ILL 2373, ILL 1704, X 9383, ILL 1672, ILL 2573, ILL 6256, NR 99S95-2-4, IL-1, ILL 6818, ILL 7538, 39S-66L, RL-39, ILL 10134, RL 69, FLIP 2009-59L, ILL 8009, RL-70, RL-75, मुसरोमा स्टेमफाइलियम डढुवा अवरोध जातको छनौट RL-79 मा यस रोगको प्रकोप कम पाइएको छ ।



खेतीको तरिकामा सुधार : नाइट्रोजन, फस्फोरस र पोटास तीनैथरी मलहरु सिफारिस मात्रामा प्रयोग गर्ने तथा बाक्लो रोपाई नगर्ने एक हारदेखि अर्को हारको दूरी ३० से. मि. मा रोपेमा रोगको प्रकोप कम हुन्छ ।

विषादीको प्रयोग : यो रोग बींउबाट पनि सर्वे भएकोले बींउलाई थीराम (Thiram) वा बेभिष्टिन (Bavistin) २ ग्राम प्रति केजी बींउका दरले उपचार गरेर छर्ने । फूल फुल्न थाले पछि रोगको प्रकोप बढ्ने भएकोले फूल फुल्ने बेलामा डाएथेन एम ४५, २ ग्राम प्रति लिटर वा बेभिष्टिन १.५ ग्राम प्रति लिटर पानीमा मिसाई ७ दिनको फरक मा दुई पटक छर्नाले रोग कम भई उत्पादन बढ्छ ।

त्यस्तै आ.व. ०७१/७२ मा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरामा गरेको अनुसन्धानले अन्य विषादीको तुलनामा एक हप्ताको फरकमा दुईपटक टिल्ट (प्रोपिकिनाजोल) २ ग्राम प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्दा रोग प्रभावकारि ढंगले व्यवस्थापन भयो भने उत्पादन पनि सबैभन्दा बढी पाइयो । त्यसैले अन्य विषादीको अवला प्रोपिकिनाजोलको प्रभावकारिता यो रोग व्यवस्थापनमा र आम्रो पाइयो ।



स्टेमफाइलियम डढुवा व्यवस्थापनका लागि प्रोपिकिनाजोल छरेको प्लट र प्रयोगशालामा प्रोपिकिनाजोलको असर बारेको अध्ययन

kfylgod emf/Ms[if / h]js ljljwtfdf a9bf]rgf]t

रामबहादुर खड्का
वैज्ञानिक, एस-१

kl/roM

पार्थेनियम आयातित भार हो । यस भारलाई नेपालमा मधेशी पाति, बहुदलभार, माओवादी भार, कनिके घाँस, गाँजरे भार आदि लगायत विभिन्न नामले चिनिन्छ । यो भार भारतमा कांग्रेस भारको नामबाट प्रख्यात छ ।

यो भारको उत्पति मध्य अमेरिकामा भएको मानिन्छ । यो संसारभर मिचाहा बनस्पतिको रूपमा फैलिरहेको छ । यसले स्थानीय जैविक विविधता, भारपात र घासलाई विस्थापित गर्न सक्छ । यसमा पाइने विषाक्त पदार्थको कारण मानव तथा जिवजन्तुलाई हनिकारक रोग लगाउँन सक्छ । यो भार हालआएर विश्वमा अस्ट्रेलिया, अफ्रिका र एसियाका ३० भन्दा बढी राष्ट्रहरुमा विदेशी मिचाहा भारको रूपमा फैलिरहेको छ ।

यो भार भारतीय उपमहादिपमा सन १९५० मा अमेरिकाबाट गहुंको बीउसंग भित्रिएको अनुमान गरिन्छ । अहिले यो घास भारत र नेपालमा एउटा ठूलो समस्याको रूपमा देखिएको छ । खास गरी यो घाँस बांझो जग्गा, सडकको छेउ, बगैचा, बिमानस्थल, औद्यौगिक क्षेत्र, आवास क्षेत्र, सार्वजनिक स्थलहरु पार्क, स्कुल, क्याम्पस, शहर भित्रको बांझो जग्गामा बढी देखिन्छ ।

यो भार तरकारी, गहुँ, मकै, मुसुरो, आलु, उखु, तोरी र राजमा लगायत खेतमा पनि कृषकहरुको माझ एउटा ठूलो समस्याको रूपमा देखा परेको छ । देशको पूर्व देखि पश्चिम र ताप्लेजुङ देखि वैतडीसम्म फैलिएको छ । विशेष गरेर सुर्खेत, दांग र उदयपुर उपत्यकामा यो डरलागदो रूपले फैलिदै गइरहेको छ र चरन क्षेत्रलाई ठूलो असर गरिरहेको छ । काठमान्डौ र वरपरका क्षेत्रमा पनि यो भार विस्तार हुँदै गइरहेको छ ।

jfg:klts ljj /of

यो एक वर्षिय विरुवा हो । यसको डाठ भूवादार एवं धेरै हाँगा भएको हुन्छ । फूल सेतो र गोलो आकारको हुन्छ । यसको उचाई १.०-१.५ मिटरसम्म हुन्छ । एउटा भारमा १५००० देखि २८००० सम्म बीउ हुन्छ । चिस्यान पाएमा यसको बीउ २४ घण्टामा नै उम्नन्छ । बीउको उम्नने क्षमता



चरन क्षेत्र नष्ट गरै पार्थेनियम भार

३ देखि ४ वर्षसम्म रहन्छ । यसले आफ्नो जीवनचक्र (Life cycle) ३ देखि ४ महिनामा पुरा गर्दछ । एक वर्षमा ३ देखि ४ पुस्ता (जस्तै: उम्हने, बढने, फूललाग्ने र फूल पाकी बीउ भर्ने) हुन्छ ।

l dr fxf xf fsf sf/0fx?

- अत्यधिक बीउ उत्पादन (प्रति विरुवा १५००० देखि २८००० सम्म) गर्न सक्ने हुदा यसको फैलावट निकै तिब्र हुन्छ ।
- माटोमा लामो समय सम्म (१५ वर्ष सम्म) बीउ बाँचिरहन सक्ने, प्रति वर्ग मिटर २ लाख सम्म बीउ जम्मा हुन सक्ने हुँदा पनि यसको फैलावट तिब्र रूपमा भइरहेको छ ।
- जनावर तथा कीराले नखाने
- गर्मी देखि जाडो एवम् ओसिलो देखि सुख्खा प्रायः सबै मौसममा हुर्किन र फुलन सक्ने
- विभिन्न भू-उपयोग भएको ठाउँमा हुर्कन सक्ने
- यसले पार्थेनिन नामक विषालु रसायनको उत्पादन गर्ने भएकोले अन्य विरुवालाई विस्थापित गर्न सक्ने

kfy god erf/sf c; /x?

पार्थेनियम भार मानव र पशुको लागि धेरै नै हानीकारक छ । यसको प्रभावले मानिसलाई हिडडुल गर्दा पात वा भारहरूले जिउमा छुदाँ तथा सास लिदाँ धेरै प्रकारका रोगहरू लागदछ । यसको कारण मानव स्वस्थ्यमा छालाको एलर्जी, ज्वरो, दम र ब्रोंकाइटिस तथा पशु स्वास्थ्यमा छालाको एलर्जी, रौं भर्ने, दूधको उत्पादन र गुणस्तरमा कमी, छेरुवा रोग, बढी च्याल काढने, पेट फुल्लिने, मृगौला र कले जोलाई असर गर्ने जस्ता शारिरीक असरहरू देखिन सक्छन् । साथै यसको असरले गाईभैसीहरूको दूधमा पनि धेरै कमी आउँछ । डरमेटाइटिसले पशुमा सेप्टेसिमिया हुन्छ । जसले गर्दा पशु मरेर जान्छ । पार्थेनियम भार द्रूतगतिमा फैलिने भएकोले अन्य उपयोगी बनस्पतिहरू, स्थानीय जैविक विविधता र पर्यावरणमा प्रतिकूल प्रभाव पर्दछ । यसको पात धनियाको पात जस्तो मिल्दोजुल्दो देखिने भएकोले बजारमा धनियाको पातसंग मिसाई बेच्ने गरिएको समेत पाइन्छ । जुन मानवको लागि धेरै नै हानीकारक हुन्छ । यस भारले भारतको कुनै कुनै स्थानमा अन्न उत्पादन ४० प्रतिशतले र घाँस उत्पादन ९० प्रतिशत सम्मले घटाएको पाइएको छ । अस्ट्रेलियामा गाइको मासु उत्पादनमा वार्षिक करिब १० करोड अस्ट्रेलियन डलर बराबर नोक्सानीको अनुमान गरिएको छ । यदि गाई, बाखा आदिले यो भार खाएमा दूध तथा मासुमा समेत



असर पर्ने हुँदा त्यस्तो दूध तथा मासु खाएमा मानिसमा समेत यस्को असर पर्न सक्ने विभिन्न अनुसन्धानबाट पुष्ट भएको छ ।

Joj:yfg hñ s IgoGq0fM

अन्य विधि भन्दा यो सबभन्दा भरपर्दो र वातावरणीय रूपमा सुरक्षित विधि हो । यसमा मेक्सिकन विटल नामक खपटे कीरालाई यो भार व्यवस्थापन गर्ने प्रयोग गरिन्छ । यो कीरा लाई अन्य वनस्पतिलाई केहि नगर्ने र पार्थेनियम भारलाई मात्र खाने हुँदा संसारका धेरै देशमा यो भारको व्यवस्थापनकालागि यो कीरा प्रयोग गरिन्छ । तर यसको व्यवस्थित पालन तथा उपयोगको लागि नेपालमा अझै धेरै काम गर्न बाँकि छ ।



पार्थेनियम नष्ट गर्ने मेक्सिकन विटल

/f; folgs IgoGq0fM

फूल फुल्नु भन्दा अगाडि २,४ डी सोडियम साल्ट ८० डब्लू.पी. घासको प्रकोप हेरी १ लि. पानीमा १.७९-३.४९ ग्राम मिलाई स्प्रे गर्ने वा ग्लाइफोसेट (४१ प्रतिशत) घाँस उम्रेको ३० दिन पछाडि एक लिटर पानीमा ६.५ एम.एल.मिलाई स्प्रे गर्दा भार नियन्त्रण हुन्छ ।

cGo Ij Iwaf6 IgoGq0fM

फूल फुल्नु भन्दा अगाडि उखेलेर भारलाई राम्ररी जलाउनु पर्दछ । प्रभावित क्षेत्रमा बेथुवा भार लगाउदा पार्थेनियम विस्थापित गरेको पाइन्छ । खेतबारीमा छिटो पाक्ने बालीहरु जस्तै सनई, ढैचा, ज्वार, बाजारा आदि लगाउँदा यसको जिवन चक्रमा खलल पुगि नियन्त्रण गर्न सहज हुन्छ । त्यस्तै भार फुल्नु अगावै उखेलेर कम्पोस्ट बनाउन सकिन्छ । फूल फुल्नु भन्दा अगाडि खाने नुन एक लिटर पानीमा १६ ग्राम मिलाई स्प्रे गर्दा यसको नियन्त्रण हुन्छ ।

hgrJgf tyf ; fdfIhs kl/rfng

नेपालमा अधिकाश जनता यो भार बारे अनभिज्ञ देखिन्छन् । त्यसैले यो भारको मानव, पशु स्वस्थ्य एवम स्थानीय जैविक विविधतामा पर्ने असरका बारे मा रेडियो, पत्रपत्रिका मार्फत व्यापक जनचेतना जगाउनुपर्छ । यसको व्यवस्थापनकालागि समाज, टोल स्कुल, कलेजका विद्यार्थी तथा सर्वसाधारणलाई परिचालन गरी आ-आफ्नो टोल छिमेकमा रहेका भारलाई फुल अगावै उखेलेर नियन्त्रण गर्नु पर्दछ । सामूहिक जागरण अभियान चलाउनु पर्दछ ।



क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरामा मेक्सिकन विटल पाल्नलाई बनाइएको संरचना

dsʃf]v}ʃyʃn](Brown spot of maize) /ʃu / To; sʃʃo:j:yfkg

रामवहादुर खड्का
वैज्ञानिक, एस-१

यो रोग सबैभन्दा पहिले सन् १९९२ मा भारतमा पत्ता लागेको हो । त्यसपछि क्रमशः चीन, जापान र अमेरिकामा पाइएको थियो । यसलाई विश्वभर मकैमा लाग्ने कम महत्वको रोग (minor disease) को रूपमा लिइन्छ । रोगको लागि उपयुक्त वातावरण (उच्च तापक्रम र आद्रता) र संवेदनशील जातहरू भएमा यो रोगले १३ देखि ३० प्रतिशत सम्म उत्पादनमा ह्लास ल्याएको पाइएको छ ।

यो रोग नेपालमा मकै खेती गर्ने क्षेत्रमा पहिले देखिए नै छिटपुट रूपमा पाइने गरेता पनि विगत केहि वर्ष देखि मध्य पश्चिमको सल्यान, प्युठान, र जाजरकोटमा यसको प्रकोप व्यापक रूपमा फैलिएको छ । सुरुमा यसलाई धाँसे थोप्ले रोग (grey leaf spot of maize) भनेर प्रचारमा गरि एता पनि पछि वालीरोग विज्ञान महाशाखाको अनुसन्धानले यो खैरो थोप्ले रोग हो भनि प्रमाणित गरेको थियो । अन्य मुलुकमा यो रोग प्रतिरोधक मकैका थुप्रै जातहरूको विकास गरिएको छ । यद्यपि हाम्रो देशमा भने अहिले सम्म यो रोग नियन्त्रणका लागि खासै काम हुन सकेको छैन । त्यसैले रोगसँग अवरोधक मकैका जातहरू अहिले सम्म नेपालमा विकास गरिएको छैन । यो रोग मकैको अलवा टियोसेन्टि नामक मकै सँग मिल्दोजुल्दो धाँसको प्रजातिमा पनि भेटिएको छ । मकै खेती गरिने जग्गामा लामो समय अगाडि देखिए नै भेटिने गरेको पाइएता पनि यसले ठूलो आर्थिक नोक्सानी गरेको तथ्य यस भन्दा अगाडि त्यति प्रचारमा अएको थिएन ।


/ʃuʃʃnʃfɒf

यो रोगको लक्षण मकैको पातको पत्र दल (लिफ ब्लेड), पात र काण्ड जोड्ने भागमा (लिफ शिथ) र पातको फेदले डाँठलाई ढाकेको ठाँउ (कल्प)मा बढी देखिने गरेको पाइएको छ । तर मकैको खोस्टामा भने निकै कम मात्रामा मात्र आउँछ । त्यस्तै यो रोगको लक्षण नयाँ पातमा भन्दा पनि पुराना पातहरूमा बढी देखिन्छ । सबैभन्दा बढी त जरा देखि माथि रहेका ८-१० पातमा रोगको लक्षण बढी देखिन्छ । सुरुमा रोगको पहेलो हल्का किनारा भएको १ मि.मि. व्यास आकारको थोपा देखिन्छ । विस्तारै त्यो थोपा कालो खैरो देखि गुलावी खैरो र झण्डै झण्टा रगंको हल्का किनारा भएको थोपामा परिवर्तन हुन्छ । विस्तारै यस्ता थुप्रै थोपाहरू लिफ शिथमा देखा पर्न थाल्छन । रोगको प्रकोप बढ्दै जाँदा यस्ता थोपाहरू एक आपसमा मिलेर पात खिया रंगको बनेर मर्न थाल्दछ । यसरी प्रभावित विरुवा अन्तमा ढलेर मर्दछ ।

/ f



खैरो थोप्ले रोगको लक्षण



रोगको कारक दुसीको जीवाणु

(सुक्षमदर्शक यन्त्रबाट हेदा)

usf]sf/s

यो रोग फाइसोडर्मा जिया मेडिस (*Physoderma zea maydis*) नामक दुसीको कारणले गर्दा हुन्छ । यो एउटा पूर्णतया विरुवामा आश्रित परजीवी दुसी हो । यो दुसी मकैको विरुवामा, रोग ग्रसित काण्ड, पात, ठुटाठुटिमा लामो समय सम्म जिवित रहन सक्छ । त्यस्तै रोग ग्रसित खेतको माटोमा दुसी ४ वर्ष सम्म बाँच्न सक्ने तथ्य फेला पारिएको छ ।

उच्च तापक्रम (२८ देखि २९° से.ग्रे.) र उच्च सापेक्षिक आद्रता नै यो दुसीको वृद्धि र विकासको आधार हो । माटोमा वा विरुवाको सडेगलेका ठुटा ठुटिमा सुषुप्त अवस्थामा बसेको दुसी वर्षायामको उच्च आर्द्रता र तापक्रममा विस्तारै उभिन थाल्छन । उभिनकेपछि त्यसले आफ्ना विजाणु (स्पोर) हरू उत्पादन गर्दछ ।

पर्याप्त आर्द्रता पायो भने विजाणुवाट फेरि उभिने र तुरुन्तै धेरै विजाणु उत्पादन गर्दछन । यस्ता विजाणुहरू हावा र पानीको माध्यमले एक ठाँउ बाट अर्को ठाँउ सम्म पुगदछन । मकैको पातमा यदि पानी टाँसिएको छ भने विजाणु पानी सँगै पातमा टाँसिन्छन र विरुवामा संक्रमण गर्दछ । दुसीको संक्रमण प्रक्रिया पानीले भिजेको पातमा सहज हुन्छ । त्यसकारण मकै खेतीको प्रारम्भमै प्रशस्त वर्षा भयो भने रोगको प्रकोप धेरै हुने गर्दछ ।


Joj :yfg

यो रोगको व्यवस्थापनको लागि कृषकहरूले खेतवारीको सरसफाई तिर बढी ध्यान दिनुपर्छ । मकैका पुराना ठुटा ठुटिहरू जलाउनुपर्छ । बढी बाक्लो नहुने गरी जात अनुसारको सिफारिस दूरीमा मकै लगाउदा बोटहरूको वीचमा हावा राम्रो सँग खेल्ने र सूर्यको प्रकाश पर्ने हुँदा पातमा आद्रता कम भई रोगको आक्रमण घट्दछ ।

त्यसैले रोगको प्रकोप हुने ठाँउमा मकैलाई सिफरिस दूरीमा टाढा टाढा लगाउने सल्लाह दिइन्छ। रोग ग्रसित खेतमा ३ देखि ४ वर्ष सम्म वाली चक अपनाउनु पर्छ। खेतमा भारपात नियन्त्रण गर्दा पनि खेत भित्रको सापेक्षिक आद्रता घट्न गई रोगको प्रकोप कम हुन्छ। त्यस्तै गहिरो जोताइले पनि पानीको निकासमा सहायता गरेर रोगको प्रकोप घटाउछ। सन्तुलित मात्रामा मलखादको प्रयोग र विशेष गरेर पोटासयुक्त मलको प्रयोगले रोगको आक्रमण कम भएको पाइएको छ। रोग लागि सकेपछि रोग ग्रसित पातहरुलाई चाँडो भन्दा चाँडो संकलन गरेर जलाई दिनुपर्छ। ती पातहरुलाई मलमा मिसाएमा अर्को वर्ष फेरि खेतमा प्रयोग गरेमा रोगको प्रकोप बढ्न सक्छ। रोगको प्रकोप बढी भएको अवस्थामा कार्बोन्डाजिन (Carbandazin) ५०% वा ट्राइडिमेफोन (Triadimefon) २५% वा थायोफानेट मिथाइल (Thiophanate-methyl) ७०% को धुलोलाई २ देखि ३ ग्राम प्रति लिटर पानीमा मिसाएर प्रत्येक ६ घण्टाको फरकमा पानी नपरेको वेला तीन पटक छर्ने सल्लाह दिइन्छ।



रोगले ग्रसित पात



रोगको लक्षण प्रारम्भमा

रामबहादुर खड्का
वैज्ञानिक, एस-१
गोपीकृष्ण श्रेष्ठ
प्राविधिक सहायक

रहरमा ओइलाउने रोग फ्यूजारियम अक्सिस्पोरिएम युडिएम नामक दुसीबाट हुन्छ। नेपालमा रहर खेती हुने ठाउमा यो रोग व्यापक रूपमा फैलिएको पाइएको छ। यसको पूर्ण अवस्थाको दुसीका बारेमा अझै धेरै कुरा थाहा हुन सकेको छैन। यो दुसी मृतवस्तु र आश्रयदाता विरुवाहरुमा धेरै समय विताउँछन्। त्यस्तै यो दुसी लामो समयसम्म माटोमा बाँच्न सक्दछन् र उपयुक्त वातावरण भएमा रहरमा आक्रमण गर्न पुग्छन्।

माटोको तापक्रम १७ देखि २९ डिग्री सेन्टिग्रेड सम्म भएमा यो रोग चांडो फैलिन्छ। रोगका जीवाणुले रहरका जरामा उम्रने नलि बनाएर आक्रमण गर्दछन्। दुसीका ठूला वा साना कोनिडिया वा क्लामेडास्पोरको सहायताले विरुवामा आक्रमण गर्दछन्। जीवाणु विरुवा भित्र प्रवेश गरेर संचार तन्तुमा पुगेर वस्थन र बृद्धि हुन थाल्दछन्। संचार तन्तुमा दुसीहरु थुप्रिएमा विरुवामा पानीको पार वहनमा कमी आउछ र विरुवा ओइलाउन थाल्दछन्।

यो दुसीले सुरुमा मसिना जरामा आक्रमण गर्दछ। संचार तन्तुमा गएर दुसीहरु बसेपछि त्यहिबाट पोषक तत्व लिन्छन्। यस्ता रोगी बोटहरु जरा मुनि नै छाडेर काटिन्छन् र जसले प्राथमिक श्रोतको रूपमा अर्को वर्ष रोग फैलाउन सहयोग गर्दछ।

लक्षण : प्राय जसो यो रोग आक्रमण भएपछि विस्तारै देखा पर्दछ। तर कहिलेकाहीं एककासि विरुवाका पातहरु पहेलिन्छन्, पातहरु सुक्दछन र मर्दछन। पात ओइलाउनाले तल लत्रन्छन्। यसको आक्रमणले ३ देखि ४ दिनमै विरुवा ओइलाउँछ। यस्तो लक्षण विरुवाको सम्पूर्ण भागमा देखिन्छ। तर कहिलेकाहीं कुनै भागमा मात्र पनि आक्रमण हुन सक्दछ। जुनसुकै अवस्थाका विरुवामा पनि आक्रमण भएको ५ दिनमा लक्षण देखा पर्दछ। आक्रमण धेरै भएको अवस्थामा पात, मजुरा, भेटना नै ओइलाउन थाल्दछ।

रोगी विरुवा उखलेर हेरेमा जरामा फरक आकार र अनिष्टित किनारा भएका लाम्चा धर्साहरु देखा पर्दछन्। तर यस्ता लक्षण मूल जरामा देखा पर्दैनन। र डाँठमा पनि देखिन सक्दछन्। जराको बाहिरी भाग काटेर हेरेमा यस्ता धर्साहरु जराको भित्रसम्म गएका हुन्छन्। आक्रमण धेरै भएमा मुख्य जरामा मात्र सडन देखा पर्दछन्।



ओइलाउने रोग प्रतिरोधक जात आ.सि.सि.पि. ७७३५



ओइलाउने रोग संवेदनशील जात वागेश्वरी



ओइलाउने रोग प्रतिरोधक जात एन.पी.ओ. ०२-३-१५-२

जोज़ :yfg

- यो रोगका अवरोधक जातहरु जस्तै आ.सि.सि.पि. ७७३५, एन.एस.आइ हवाइट, आ.सि.सि.पि. दद६२, एन. पि. ओ २ -१-१५ लगाउने ।
- कावान्डाजिम २ ग्राम प्रति केजी वीउको दरले उपचार गर्ने र ट्राइकोडर्मा भिरिडि २.५ के जि. प्रति हेक्टर ५० किलो कम्पोष्टमलमा मिसाएर प्रयोग गर्ने ।
- ट्राइकोडर्मा हरजियानम ४ ग्राम प्रति केजी वीउको दरले उपचार गर्ने ।
- माटोको सौर्यिकरणले पनि रहरको ओइलाउने रोग व्यवस्थापनमा सहयोग गर्दछ ।
- गर्मीयाममा खेत जोतेर पाटा नलगाई छोडिदिने ।
- मकै वा जुनेलो सँग घुम्तिवाली प्रणाली अपनाउने ।
- रोगी माटोमा ३ देखि ४ वर्ष सम्म यस ढुसीले आक्रमण गर्ने खालका विरुवा नलगाउने ।
- जुनेलो र त्यस्तै अरु बालीसंग मिसाएर खेती गर्नाले रोगको आक्रमण कम भएको पाइन्छ ।
- रोगले ग्रसित विरुवालाई जरैबाट उखलेर नष्ट गर्ने ।

kl/ro / dxTj

बदाम एउटा कोसे बाली अन्तर्गतको ते लहन बाली हो । नेपालमा यसलाई भुटेर उसिनेर दालमोठ, मिठाई आदि रूपमा प्रयोग गरिन्छ । हरियो बदामको भार गाईवस्तुको पोषिलो आहार हो । यसका पातहरु मझेर माटोलाई उर्वर बनाउँछ । बदाममा प्रशस्त मात्रामा प्रोटीन (८ देखि ११ प्रतिशत) र भिटामिन ए र बि पाईन्छ साथै क्याल्सियम, फस्फोरस फलाम तत्वमा धनी मानिन्छ । बदाममा ४० देखि ५०



प्रतिशतसम्म तेलको मात्रा पाईन्छ जुन खान, वनस्पति घिउ, साबुन, क्रिम आदिमा बनाउन प्रयोग हुन्छ । नेपालमा भुटेको बदामको विक्री वितरणमा धेरैले रोजगारी पाएका छन् । यसको उत्पादनमा बढी श्रम लाग्ने भएकोले कृषि मजदुरलाई पनि रोजगारी दिई आएको छ ।

vJl klj lw hluufsf]5gf]

पानी नजम्ने, बलौटे, दोमट माटो बदाम खेतीको लागि उत्तम हुन्छ माटोको पि. एच. ६.५ देखि ७ यसको लागि उत्तम हुन्छ । अम्लिय माटोमा क्याल्सियमको कमी हुने हुँदा यस्तको खेतीको लागि उपयुक्त हुदैन ।

alp tyf hftsf]5gf] tyf pkrf/

बर्षा चाँडै रोकिने ठाउँमा चाँडो पाक्ने जातहरु लगाउनु पर्छ । बीउ रोप्नु भन्दा २ देखि ३ दिन भित्रमा खोप्टाबाट पुष्ट दाना छानी अलग गरेर माटोबाट सर्नै ढुसीजन्य रोगहरु जस्तै बोट ओईलाउने, जरा कुहिने आदिबाट बचाउन ३ ग्राम थिराम, क्यापटान वा वेभिष्टीन विषादी प्रति किलोको दरले राम्ररी मिसाएर उपचार गर्नु पर्दछ । साथै धमिरा र बोट काट्ने कीराको प्रकोप हुने क्षेत्र छ, भने उपचारित बीउलाई पुनः क्लोरोपाइरिफस २० ई सी ६ मिलि प्रति ५० मिलि पानीका दरले प्रति किलो बीउमा मिसाएर उपचार गरी रोप्नुपर्छ ।

alp b/ / /flg]; do

कुनै पनि बालीको धेरै भन्दा धेरै उत्पादन लिनको लागि उचित दूरी, उचित समय, उचित

गहिराई र उचित विधिवाट रोपाई गर्नु जरुरी हुन्छ । बीउ दरलाई पनि यसले प्रभावित पार्दछ । बदामका लहरा फैलिने जात जनक र ज्योतिको ठूलो बीउ हुने हुदा १२० किलो वित्र प्रति हे भए पुग्छ । बी ४ र जयन्ती जस्ता चांडो पाक्ने जातको लागि १०० किलो बीउ प्रति हे लाग्छ । रोप्ने समयको हकमा तराई र भित्री मधेशमा १५ जेष्ठ देखि १५ असार सम्ममा रोपेको बदामले बढी उत्पादन दिएको छ भने मध्यपहाडी भागमा चैत्र बैशाखमा रोप्न उत्तम हुन्छ । सिंचाईको व्यवस्थान भएको ठाउंमा मनसुन वर्षा प्रारम्भ भएपछि रोप्नु पर्छ ।

alp /flg]tl/sf

बदामलाई लाईनमा हार मिलाई लगाउदा गोडमेल गर्न सजिलो हुन्छ । जनक र ज्योति जात फैलिने हुदाँ ४० से. मि.को फरकमा लाइन कोरी १५ से मिको फरकमा बीउ रोप्नु पर्छ । बी ४ र जयन्ती जातलाई ३० से.मी.को फरकमा लाईन कोरी १० से.मी.को फरकमा बीउ खसाल्नपर्छ । बीउ ५ से.मी.को गहिराईमा रोप्नुपर्छ । मकैसंग रोप्नु छ भने २ वा ३ लाइनपछि १ लाइन बदामको बीउ रोप्नु पर्छ ।

Dfnvfb

बदाम कोसे बाली भएकोले प्रचुर मात्रामा वायुमण्डलीय नाइट्रोजनबाट विरुवाको नाइट्रोजनको आवश्यकताको पूर्ति गर्छ । तर १५ दिनपछि मात्र यो क्रिया सुरु हुन्छ । त्यसकारण सुरुको विकासको लागि २० किलो नाइट्रोजन र जरा-जरामा बन्ने गांठाको विकासको लागि ४० के.जी. फस्फोरस र २० के. जी. पोटास प्रति हेक्टरको दरले खेतको अन्तिम तयारीमा प्रयोग गर्नुपर्छ, गोबर र कम्पोष्टमल १ महिना अगाडि प्रयोग गरिन्छ, पिना प्रयोग गर्ने भएमा लगभग १५ दिन अगाडि खेतमा फिजाई राम्री जोत्नु पर्छ । बदामको कोसाको विकासको लागि क्यल्सियम र सल्फर पनि अति आवश्यक हुन्छ ।

UffFdः

बदाम बाली वर्षाको मौसममा लगाईने भएकोले प्रशस्त मात्रामा फारहरु आउंछन् र विरुवा होचा भएकोले यसले २० देखि ४० प्रतिशतसम्म हानी गर्छ । तसर्थ गोडमेल गर्न अति आवश्यक हुन्छ । माटो यदि चिम्टाइलो खालको छ भने गोडमेल अझ जरुरी हुन्छ । पहिलो गोडाई १५ देखि २० दिनमा र दोस्रो गोडाई फल आउने समयमा तर पेगिङ हुनु भन्दा अगाडि अवश्य गर्नु पर्छ । गोडमेल गर्न समस्या भएमा बदाम रोपेको २ दिनभित्र टोक ई २५(नाइट्रोफेन), वालासो(एलक्लोर) ५ लि प्रति हे का दरले ५०० देखि ६०० लि. पानीमा मिसाएर एकनाशले छर्नुपर्छ ।

hftx?

वैदेही - यो जातमा २५ देखि ३० दिनमा फूल आउंछ र ११० दिनमा बाली तयार हुन्छ । यसमा प्रतिबोट २५ देखि ३५ जति कोसा फल्छ र प्रति कोसा २ दाना बीउ हुन्छ । १०० दानाको तौल ४४ ग्राम जति हुन्छ । कोसामा ७४ प्रतिशत दाना हुन्छ । दानाको रंग खेरो र आकार लाम्चो हुन्छ । यो

जात तराई भित्रीमधेश र मध्यपहाडको लागि उपयुक्त हुन्छ । यसले सरदर १६१६ कि. ग्रा. प्रति हे. कोसा उत्पादन गरेता पनि उत्पादन क्षमता ३३०० कि.ग्रा प्रति हे सम्म पाइएको छ । यो जातको बदाममा ५१ प्रतिशत तेल र २७ प्रतिशत भन्दा बढी प्रोटीन हुन्छ ।

राजर्धी - यो जातमा ३० देखि ३५ दिनमा फूल लाग्छ र १३६ दिनमा तयार हुन्छ । यो जातमा २८ देखि ३८ कोसा प्रति बोट फल्छ र २ दाना प्रति कोसा बीउ हुन्छ । १०० दानाको तौल ४५ ग्राम जति हुन्छ । दानाको रंग गाढा वैगनी र आकार गोलो हुन्छ । यो जात तराई, भित्रीमधेश तथा मध्यपहाडको लागि उपयुक्त छ यसले सरदर २२४० कि. ग्र. प्रति हे. कोसा उत्पादन दिएता पनि उत्पादन क्षमता २८४१ कि. ग्रा. प्रति हे. सम्म हुन्छ । यो जातमा ५१ प्रतिशत भन्दा बढी तेल र २७ प्रतिशत भन्दा बढी प्रोटीन पाईन्छ । यो जातमा ७४ प्रतिशतसम्म कोसामा दाना पाईन्छ ।

la?jf ; Af0f

टिक्का रोग - बदामका यो रोग सर्कोस्पोरा रैचिडिकोला तथा सर्कोस्पोरा पारसोनेटा नामक दुसीबाट उत्पन्न हुन्छ । यो रोगको लक्षण सर्वप्रथम तलको पातमा देखिन्छ । पातमा पहिले गहिरो भुरा रंग बन्दछ, जुन पछि पहेलो गोलो दागमा बदलिन्छ । यसको संख्या बिस्तरै बढ़दै जन्छ । जसले गर्दा पातहरु पहेलो भई धेरै संख्यामा झर्द्धन् । बीउलाई दुसी जन्य विषादीबाट उपचार गर्ने । रोगबाट प्रभावित विरुवालाई एकत्रित गरेर जलाउने । पुष्ट र रोग रहित दाना रोप्ने रोग अवरोधि जात लगाउने । रोगी विरुवामा जिनेब अथवा डाइथेन एम ४५ को २ कि. लो. मात्रा १००० लि. पानीमा मिसाएर प्रति हे. क्षेत्रमा बोट राम्ररी भिजने गारी १० दिनको अन्तरमा छर्ने ।

S6f0{ r6f0{tyf e6f0f

राम्ररी पाकेको बाली नकाटनाले उत्पादन, तेल प्रतिशत र तेलको रसायनिक संगठन सबैमा ह्वास आउन्छ । कटाईको समय निर्धारण गर्ने, बाली पाकेर पात पहेलो भई फर्न थाले पछि, कोसामा जात अनुसार गाढा रंग आएपछि, कोसालाई औलाले दबाउँदा भने नभाँचिएपछि, बाली तयार भएको थाहा पाउन सकिन्छ, बदामबालीको कटाई हातले उखेलेर, हलोले जोतेर, कुटो आदिले खनेर गरिन्छ । बोट सहित कोसालाई २ देखि ३ दिन क्योरिंगको लागि छोडिन्छ त्यसपछि हातले वा मसिन (ग्राउण्डनटप्लकर) बाट कोसा भाँचेर कोसामा १० प्रतिशत भन्दा तल चिस्यान नभएसम्म लगभग १ हप्तासम्म सुकाउनपर्छ । त्यसपछि सुख्खा र हावादार स्थानमा भण्डारण गर्नुपर्छ । १० प्रतिशत भन्दा बढी चिस्यान भएको कोसा भण्डारण गरेमा दानामा दुसी लागेर दाना र तेलको स्वाद बिग्रन्छ, बजार मूल्य घट्छ साथै यस्तो दाना खानाले मानिस र पशुपंक्षीको स्वास्थ्य खराब हुने खतरा रहन्छ ।

hnjfo'kl/j tʃ / sɪfdɪ c; /

गौतम श्रेष्ठ,
वैज्ञानिक, एस-१

!= hnj foʃf]kl/efiff

कुनै क्षेत्रमा लामो समयसम्म बर्षेंदि भइरहने विभिन्न मौसम (weather) हरुको औसत अवस्थालाई जलवायु (climate) भनिन्छ । हाम्रो देशमा समशीतोष्ण देखि बर्षेभरि हिउँपर्ने जलवायुसम्म छन् । नेपालमा पाँच जलवायुका क्षेत्र छन् (टेबल १) । समुद्र सतहबाट उचो उठ्न थालेपछि जलवायु चिसो हुनथाल्छ । तराईमा उष्ण तथा उपोष्ण जलवायु छ, र गर्मी हुन्छ भने हिमालमा उप आर्किटक र उत्तर ध्रुवीय जलवायु छ त्यसैले हिउँ जमिरहन्छ । जलवायु लामो समयसम्म एउटै हुन्छ ।

टेबल १ नेपालमा विभिन्न उचाईमा पाइने विभिन्न जलवायुको विवरण

जलवायु क्षेत्र	उचाई(समुद्र सतहदेखि मिटर उचाईसम्म)
उष्ण तथा उपोष्ण	१२००
शीतोष्ण	१२०० देखि २४००
चिसो	२४०० देखि ३६००
उप-आर्किटक	३६०० देखि ४४००
उत्तरी ध्रुवीय	४४०० भन्दा माथि

@-lj leғg Ctx?

एक ऋतु (season) मा मौसमको विशेषता एउटा हुन्छ । ऋतु परिवर्तन भएपछि मौसम फरक हुन्छ । हाम्रो देशमा वर्षभरिमा सामान्यतया छ, वटा ऋतुहरु छन् (टेबल २) । ती मध्ये ग्रीष्म ऋतुमा गर्मी मौसम हुन्छ । हेमन्त ऋतुमा धैरै जाडो मौसम हुन्छ ।


टेबल २ विभिन्न महिनामा पर्ने ऋतुहरु

ऋतु	वसन्त	गृष्म	बर्षा	शरद	हेमन्त	शिशिर
महिना	वैशाख	ज्येष्ठ	असार	श्रावण	भाद्र	असोज

#= hnj fo'kl/j tʃ

सन् १८५० को दशक यता पृथ्वीको औसत तापक्रम ०.८ डिग्री सेल्सियसले बढिरहेको छ । विभिन्न

देशहरूले गरेका स्वतन्त्र अध्ययन र भू उपग्रहको तथ्यांकबाट पृथ्वीको तापक्रम गत शताब्दी यता बढिरहेको देखिन्छ (चित्र २)। यसरी हेर्दा जलवायु परिवर्तन तीव्र गतिमा भईरहेको आभास सबैले गरीरहेका छन्।



चित्र १: पृथ्वीको तापक्रम बढिरहेको भनी देखाउने विभिन्न राष्ट्रहरूले संकलन गरेको तथ्यांक र स्याटलाइटको तथ्यांकको आधारमा बनाइएका लाइन मानचित्रहरू

#॥ hnj fo' kl/j t̄g lsg x̄5 <

जलवायु परिवर्तन प्राकृतिक कारणले लाखौं वर्षको अन्तरालमा हुन्छ। मानवीय क्रियाकलापको असर स्वरूप शताब्दीको अवधिभित्र पनि जलवायु परिवर्तन हुन सक्छ।

#॥॥ k̄s[ts sf/0f

पृथ्वीमा प्राकृतिक कारणले पनि जलवायु परिवर्तन हुन्छ। पहिला हिउँले ढाकेको पृथ्वी तातेर फेरि जमिनमा हरियाली देखिनु जलवायु परिवर्तनको प्राकृतिक क्रिया हो। तर यी प्रक्रिया लाखौं वर्ष लागेर हुने हुन्। अहिले देखिएको जलवायु परिवर्तन जुन यति छोटो एक शताब्दी अवधिमा भएको छ, यो प्राकृतिक जलवायु परिवर्तन होइन।

पृथ्वी तात्नुमा सूर्यले धेरै ताप फालेको हो कि भनेर गरिएको भू उपग्रहीय अध्ययनबाट पत्ता लागे अनुसार सूर्यले गत तीस वर्षमा फालेको तापमा फरक छैन।

#॥@ dfgj lo lqmf snfk

अहिले देखिएको जलवायु परिवर्तनमा मानिसका क्रियाकलाप नै मुख्य रूपमा जिम्मेवार रहेको छ।

- हरितगृह ग्याँस (कार्बन डाइऑक्साइड, मिथेन, नाइट्रस ऑक्साइड) उत्सर्जन
- जमिनको प्रयोगमा आएको परिवर्तन

\$= xl/tu~~f~~ Uoff;

हरितगृह ग्याँस अन्तर्गत कार्बनडाइअक्साइड, मिथेन, नाइट्रोजन अक्साइड र पानीको बाफ पर्दछन् । यी ग्याँसहरुले पृथ्वीको सतह ओढनेले ढाकेजस्तै ढाकेका हुन्छन् । जसले गर्दा पृथ्वीमा छिरेको सुर्यको ताप पृथ्वीको वायुमण्डलमा नै कैद गरेर राख्छन् । यी ग्याँसहरुको न्यूनतम मात्राले गर्दा पृथ्वीको तापक्रम रातमा धेरै घट्न पाउन्न र यहाँ जीवन सम्भव भएको छ ।

यी ग्याँसहरु ट्रोपोस्फेर (troposphere) र स्ट्राटोस्फेर (stratosphere) को बीचमा तह बनाएर बसे का हुन्छन् । ट्रोपोस्फेर वायुमण्डलको सबभन्दा तल्लो तह हो जुन जमिन माथि १० किमि देखि २० किमिसम्म आकाशमा फैलिएको हुन्छ । स्ट्राटोस्फेर ट्रोपोस्फेरभन्दा माथि जमिनदेखि ५० किमिसम्म फैलिएको हुन्छ ।

\$!= sfj (8f0cS; f08 (CO₂)

कार्बनडाइअक्साइड वायुमण्डलमा उत्सर्जन भएपछि यसको जीवनकाल १० वर्षजस्ति हुन्छ (टेबल ३) । वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा सन् १८३२ मा २८४ पीपीएम (parts per million) थियो भने सन् २०१३ मा यो मात्रा बढेर ३९७ पीपीएम भएको छ । कार्बनडाइअक्साइडको मात्रा बढ्नुमा पेट्रोलियम पदार्थको प्रयोग, जमिनको प्रयोगमा आएको परिवर्तन मुख्य पर्दछन् ।

वन फडानीबाट वायुमण्डलमा रहेको कार्बनडाइअक्साइड विरुवाले जम्मा गर्न पाउन्न र वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढ्छ । सिमेन्ट उत्पादनको प्रक्रियामा धेरै कार्बनडाइअक्साइड ग्याँस वायुमण्डलमा मिसिन्छ ।

\$@ ldy (CH₄)

मिथेनको पृथ्वीमा ताप फर्काउने क्षमता कार्बनडाइअक्साइडको भन्दा २५ गुणा बढी हुन्छ (टेबल ३) । कृषि क्षेत्रबाट उत्सर्जन हुने अर्को मुख्य हरित गृह ग्याँस मिथेन हो । मासु, दूध र दुग्ध पदार्थको लागि गरिने गाईवस्तु पालनबाट निस्कने मलबाट मिथेन उत्सर्जन भइरहेको हुन्छ । जुन मिथेन ग्याँसलाई वायो ग्याँसको रूपमा पनि प्रयोग गरिन्छ । शहरी फोहोरमैलाको थुप्रो लगाएको ठाउँबाट पनि वस्तुहरु कुहिदै जाँदा मिथेन ग्याँस उत्सर्जन हुन थाल्छ ।

\$# gf06< CS; f08 (N₂O)

नाइट्रोजन अक्साइड वायुमण्डलमा थोरैमात्रा बढेपनि यसले पृथ्वीको तापक्रम धेरै बढाउँछ । किनभने नाइट्रोजन अक्साइडको तताउने क्षमता कार्बनडाइअक्साइडको भन्दा ३०० गुणा बढी हुन्छ (टेबल ३) । कृषि क्षेत्रबाट पनि उल्लेख्य मात्रामा हरित गृह ग्याँस उत्सर्जन हुन्छ । नाइट्रोजन युक्त रासायनिक मलको प्रयोग गरिएको खेतबारीबाट नाइट्रोजन अक्साइड उत्सर्जन भइरहेको हुन्छ । पानी जमेको धानखेतबाट नाइट्रोजन अक्साइड उत्सर्जन बढी हुन्छ ।

टेबल ३ हरित गृह र्याँसका विशेषताहरु र पृथ्वीको वायुमण्डलमा भएको मात्रा


हरितगृह र्याँस	तताउने क्षमता (१०० वर्षको अवधिमा)	जीवनकाल (वर्ष)	वायुमण्डलमा मात्रा
कार्बनडाइअक्साइड	१ मान्दा	१०	३९५.४ पीपीएम
मिथेन	२५	१२	१८९३ पीपीबी
नाइट्रस अक्साइड	२९८	११४	३२६ पीपीबी

रेफिजरेटरहरुमा चिसो बनाउन प्रयोग गरिने क्लोरोफ्लोरो कार्बन (chlorofluoro carbon) पनि हरित गृह र्याँस हो ।

%= xl/tuʃ kɛfj

जब हरितगृह र्याँसको मात्रा वायुमण्डलमा बढ्छ, तब सूर्यको ताप धेरैमात्रामा पृथ्वीमा नै रहिरहन्छ या अन्तरिक्षमा फर्किन पाउन्न जसले गर्दा पृथ्वीको तापक्रम बढ्न जान्छ (चित्र १) । हरितगृहको मात्रा बढ्नुलाई पहिला पातलो ओढ्ने ओढेको मानिसले पछि सिरक ओढेको अवस्थासंग तुलना गर्न सकिन्छ ।

खेती गरिएको जग्गाले वनजंगलले भन्दा बढी ताप सतहबाट परावर्तन गरेर फर्काइदिन्छ । यसले गर्दा खेती गरिएको जग्गा जंगलभन्दा चिसो हुन्छ । शहरी क्षेत्रले कममात्र ताप सतहबाट परावर्तन गरेर फर्काइदिन्छ । यसले गर्दा धेरै ताप शहरी क्षेत्रमा जम्मा भइरहन्छ ।



चित्र १ हरित गृह प्रभावले जमिनको तापक्रम बढ्ने प्रक्रियाको मानचित्र

^= hnj fo'kl/j tʃeofleg]s]x65 <

- धेरै पानी पर्ने ठाउँमा अभ बढी पानी पर्छ र कम वर्षा हुने ठाउँमा अभ खडेरी पर्ने ,
- वर्षातको मात्रा र समयमा परिवर्तन : धेरै पल्ट वर्षात हुने, मुसलधारे या लगातार धेरै

- दिनसम्म पानी पर्ने,
- मनसुनी वर्षातको मात्रा बढन सक्ने ,
 - मौसमहरु या त धेरै गर्मी हुने या त धेरै जाडो हुने ,
 - लु धेरैपल्ट लाग्ने र लामो समयसम्म लाग्ने ,
 - आर्टिक क्षेत्र अरु क्षेत्रभन्दा चाँडै तात्छ। जसले गर्दा एक दशकमा नै आर्टिक क्षेत्रमा भएको हिउँ पगिलन सक्छ। यसबाट आर्टिकको जमिन र पानीको सतह देखिन्छ। यसरी देखा परेको समुद्रले अझ बढी ताप सोसेर लिन्छ। जसले गर्दा पृथ्वीको तापक्रम अझ बढन जान्छ। समुद्र सतह सिधै घाममा पर्दाखेरि बाष्पिकरण प्रक्रिया पनि बढन जान्छ। यसबाट बायुमण्डलमा जल बाष्पको मात्रा बढ्छ। किनकी जल बाष्प पनि हरितगृह रयाँस भएको हुनाले दुरगामी रूपमा पृथ्वीको तापक्रम बढीरहने हुन्छ।
 - समुद्रको सतह बढन जान्छ। जसले गर्दा समुद्र सतह र किनारमा बनेका शहरहरु दुवानमा पर्द्धन्। समुद्र वरपरको खेतीयोग्य जग्गा दुवानमा पर्ने हुन्छ।

&= hnj fo' kl/j t[sf]dfgj hlj gdf s]c; / k5{<

जलवायु परिवर्तनले ल्याउने परिवर्तनहरुले मानव जीवनमा असर गर्द्धन् (चित्र ३)। त्यी असरबाट कत्तिको प्रभावित हुने नहुने भन्ने कुरा ठाउँ र देशअनुसार फरक पर्नेछ। धनीराष्ट्रहरुले एक दुइबर्ष कृषि उत्पादन नभएपनि प्रशस्त खाद्यान्न सञ्चित गरेकोबाट पुऱ्याउन सक्छन्। या आयात गरेर पनि जनतालाई पुऱ्याउन सक्छन्। यसको अर्थ प्रभाव धनी र गरीवराष्ट्रमा बरावर परे पनि धनी राष्ट्रको समस्यासंग जुँने क्षमता बढी हुन्छ भने गरीव राष्ट्रको कम। जसले गर्दा जलवायु परिवर्तनको असर गरीव राष्ट्रमा धेरै देखिने निश्चित छ।

&= vfB ;'/lffd c;/

जलवायु परिवर्तनले वालीको लागि आवश्यक हावापानीको आवश्यकता सन्तुलित नहुँदा उत्पादनमा असर पुऱ्छ। यो असर सकारात्मक हुने सम्भावना जाडो मुलुकहरुमा छ भने नेपालमा जलवायु परिवर्तनको असर नकारात्मक पर्ने देखिन्छ।

&= cfklt[sf] 5f[sf]; dodf xg]ptf/rbfj

कुनै वर्ष धेरै पानी परेर उत्पादन बढ्ने र अको वर्षा खडेरी पर्दा उत्पादन नहुनेसम्म अवस्था जलवायु परिवर्तनले आउँछ। नेपालजस्ता



चित्र ३ पृथ्वीमा जलवायु परिवर्तन र यसले मानवजीवनमा गर्ने असर

गरिव मुलुकहरु जहाँ सिंचाईको व्यवस्था राम्रो छैन ती मुलुकहरुमा कहिले खाद्यान्न बढी हुँदा मूल्य घट्ने र अर्को वर्ष खाद्यान्न उत्पादन नहुँदा हाहाकार हुने समस्या आउँछ ।

&@ lkpg]kfglsf]cefj

जलवायु परिवर्तनसंगै वर्षाको मात्रामा हुने परिवर्तनले कम वर्षा हुने स्थानहरुमा पिउने पानीको समेत अभाव हुने अवस्था देखिन्छ ।

&@ :jf:Yodf c; /

जलवायु परिवर्तनसंगै हावापानी विषम् हुँदा मानिसमा स्वास्थ्य सम्बन्धी समस्याहरु धेरै देखिने निश्चित छ ।

&# Sfdf c; /

कृषि जलवायुमा आधारित व्यवसाय भएको हुनाले जलवायु परिवर्तनले कृषिमा पनि धेरै असर गर्दछ ।

&#! pTkfbstj df c; /

जलवायु सम्बन्धी मोडेलहरुले वायुमण्डलमा धेरै कार्वनडाइअक्साइड हुँदा विरुवाको उत्पादकत्व बढ्ने पूर्वानुमान गरेका छन् । धेरै कार्वनडाइअक्साइड हुँदा प्रकाश संस्लेषण प्रक्रिया धेरै हुने र पानीको प्रयोग पनि विरुवाले प्रभावकारी ढंगले गर्ने अध्ययनबाट थाहा भएको छ । तर अन्य अध्ययनले यस्तो सकारात्मक असर चिसो ठाउँमा पर्ने तर गर्मी ठाउँमा नकारात्मक असर पर्ने देखाएको छ ।

एक अध्ययनले जलवायु परिवर्तनले दक्षिण एशियामा बाली उत्पादकत्व सन् २०५० को दशकसम्ममा ८% ले घट्ने देखाएको छ । मकैको उत्पादकत्व १६% ले घट्ने पूर्वानुमान छ । औसतमा धानको उत्पादकत्वमा फरक नपर्ने देखिन्छ ।

&@ df6f\$]kfifl/s kbfy\$]dfqf 36g]

न्यानो मौसम भएपछि माटोमा भएको प्रांगारिक पदार्थ कार्वनडाइअक्साइड बनेर हावामा उडेर जान्छ । माटोमा प्रांगारिक पदार्थको मात्रा घटेर जान्छ ।


&# /fylsl/fsf]; d:of a9g]

जाडो ठाउँमा पहिला नपाइने रोगकीरा मौसम न्यानो भएपछि ती ठाउँमा पाइन थाल्छ । अध्ययनहरुले वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा बढाखेरि धानमा बढी रोग देखिने पत्ता लगाएको छ (टेबल ४) ।

टेबल ४ जलवायु परिवर्तनले विभिन्न बालीमा लाग्ने रोगहरूमा गर्ने असर

बाली	रोग	जलवायु परिवर्तनको असर
धान	डाँठ कुहिने (Sheath blight)	कार्वनडाइअक्साइड बढी हुँदा रोग बढ्ने
धान	पात मर्ने (Leaf blast)	कार्वनडाइअक्साइड बढी हुँदा रोग बढ्ने
गहुँ	पहेंलो सिन्दुरे (Stripe rust)	न्यानो मौसमसंगै रोग बढ्ने
मकै	घोगामा ढुसी भरिने (Head smut)	कार्वनडाइअक्साइड बढ्दा रोग नलाग्ने

एक अर्को अध्ययनले पता लगाए अनुसार जलवायुको औसत वार्षिक तापक्रम बढ्दा किराको प्रको प पनि बढेको देखाएको छ (चित्र ४)।



चित्र ४ तापक्रम र कीराको प्रकोपको लाखौं वर्षको सम्बन्ध मानिचित्र

*= hnj fo' kI/j t{sf]; xf/df ca dfgj hftln]s]ug{5{<

यदि कुनै तरिकाले हामीले आजकै दिनबाट हरितगृह र्याँस उत्सर्जन बन्द गर्ने हो भने पनि पृथ्वीको तापक्रम बढी रहन्छ । किनभने हामीले गत ६० वर्षमा जति हरित गृह र्याँस उत्सर्जन गरेका छौं त्यसको प्रभावले पृथ्वीको तापक्रम बढ्ने निश्चित छ । यसैले परिवर्तित जलवायुमा कसरी मानिसले आफूलाई अनुकूलन गर्दै जाने र जलवायु परिवर्तनको नकार अत्मक असर न्युन गर्न कदमहरू चाल्नु पर्ने देखिन्छ ।

*{ sfa{ I; Sj]6kg

कार्वन सिक्वेस्ट्रेसन भनेको वायुमण्डलमा भएको कार्वनडाइअक्साइडलाई वायुमण्डलबाट विरुवाको

पातले सोसेर जमिनमा प्रांगारिक पदार्थको रूपमा जम्मा गर्ने प्रक्रिया हो । यो प्रक्रिया प्राकृतिक जंगलहरुमा भइरहेको हुन्छ ।


- विरुवा लगाउने,
- जमिनमा प्रांगारिक पदार्थको मात्रा बढाउने,
- इन्धनको वैकल्पिक स्रोतमा सबैको पहुँच पुऱ्याउने,
- भार, पराल बाल्से होइन मल बनाई प्रयोग गर्ने,
- वस्तुको गोबरलाई गुईठा बनाई इन्धनको स्रोतको रूपमा प्रयोग गर्ने निरुत्साहित गर्ने, त्यसको सट्टामा गोबररखाँस प्लान्ट बनाउन प्रोत्साहित गर्ने ।

*@ gof“hftx? nufpg]

जलवायु परिवर्तनको असर कम गर्न कृषि एवं खाद्य सुरक्षा प्रोजेक्ट (agriculture and food security project - AFSP) को प्रयासहरुमा अन्नबालीका नयाँ जातहरु जो परिवर्तित जलवायुमा राम्रो उत्पादन दिन सक्ने हुन्छन् तिनलाई विस्तार गर्ने काम भइरहेको छ । यसै प्रयासमा बढलिँदो परिस्थितिमा पनि कम रोगकीराको समस्या जातहरु विस्तार गर्ने कोशिश भइरहेको छ ।

*# ; 1d hlj dn kφψ ugI

सुक्ष्म जीव एवं अन्य जैविक मलहरुले कृषि क्षेत्रबाट हुने हरित गृह ग्राँस उत्सर्जन कम गर्न यो गदान पुऱ्याउन सक्ने देखिन्छ । आर्वस्कुलर माइकोराइजा (arbuscular mycorrhiza) को प्रयोग गरी धानखेती गर्दा नाइट्रस अक्साइडको उत्सर्जन कम भएको पाइएको छ (चित्र ५) ।



चित्र ५ आर्वस्कुलर माइकोराइजा नाइट्रस अक्साइड उत्सर्जनमा पार्ने प्रभाव

(= ; Gbe{; fdu||

जेनेभा विश्वविद्यालय (सन् २०१५) जलवायु परिवर्तनसंग समायोजनका उपायहरु : साना विकाशील टापु राष्ट्रहरुको सन्दर्भमा । कोर्सेरा अन्तर्गतको इन्टर्नेटमार्फत सञ्चालन हुने अध्ययन कार्यक्रम ।

अन्तिम पटक हेरिएको मिति : वि.सं. २०७२-०३-२७ । (अंग्रेजीमा)

फोस्टर, पिएर्स , रामास्वामी, भेन्काटाचलम (मुख्य लेखकहरु) (सन् २००७) आकाशीय संयोजन र प्रकाशिय बलमा आएको परिवर्तनहरु, पेज १२९-२३४, “जलवायु परिवर्तन २००७ : भौतिक विज्ञानका आधारहरु । जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय समूहको कार्य समूह १ ले चौथै अनुगमनको नतिजा” मा प्रकाशित । क्याम्ब्रिज विश्वविद्यालय, क्याम्ब्रिज, संयुक्त अधिराज्य ब्रिटेन र न्यूयोर्क, संयुक्त राज्य अमेरिका । (अंग्रेजीमा)

लुक, जे., एम. स्पेकम्यान, ए. फ्रिम्यान, पि. ट्रिविकी, डब्ल्यु ग्रिफीथस्, के. फिन्ले र एस. चक्रवर्ती (सन् २०११) जलवायु परिवर्तन र बालीविरुद्धाका रोगहरु, बाली रोगविज्ञान, ६०:११३-१२१ । (अंग्रेजीमा)

विकिपेडिया (सन् २०१५) जलवायु परिवर्तन, वेभसाइट https://nep.wikipedia.org/wiki/जलवायु_परिवर्तन. पछिल्लोपल्ट हेरिएको मिति : वि.सं. २०७२-०४-०६ ।

विकिपेडिया (सन् २०१५) हरितगृह ग्याँस, वेभसाइट https://en.wikipedia.org/wiki/Greenhouse_effect. पछिल्लोपल्ट हेरिएको मिति : वि.सं. २०७२-०४-०६ । (अंग्रेजीमा)

विश्व वैंक (सन् २०१२) विश्वको तापक्रम घटाउ, किन ४ डिग्री सेल्सियस न्यानो विश्व आउन दिनु हुन् ? जर्मनीको पोष्टड्याम संस्थानले विश्ववैंकको लागि वनाएको रिपोर्ट । जम्मा पेजसंख्या १०६ । (अंग्रेजीमा)

विश्व वैंक (सन् २०१३) कृषि तथा खाद्य सुरक्षा प्रोजेक्टको प्रस्तावना मूल्यांकन रिपोर्ट । विश्व वैंक, रि पोर्ट नं. ६९९७-नेपाल । (अंग्रेजीमा)

क्लिर, टिम, ज्वाछिन भोन ब्राउन (सन् २०१३) विश्वको खाद्य सुरक्षामा जलवायु परिवर्तनको असर, साइन्स, ३४१:५०८-५१३ । (अंग्रेजीमा)

श्रेष्ठ, गौतम (सन् २०१२) के घुलित प्रांगारिक कार्वन र घुलित प्रांगारिक नाइट्रोजनको अनुपातबाट नै मिथेन र नाइट्रस अक्साइड उत्सर्जनको मात्रा पत्ता लगाउन सकिन्छ ? स्नातकोत्तर अध्ययनको शोधपत्र, वाखनिगेन विश्वविद्यालय । (अंग्रेजीमा)

डा. इश्वरी प्रसाद गौतम
क्षेत्रीय निर्देशक

दालमोठ भन्नाले विभिन्न दाल वा गेडागुडीहरूलाई आवश्यकता अनुसार बोक्रा हटाई वा नहटाई, दुई फ्याक पारी वा नपारी, पानीमा भिजाई पानी तर्काइसके तेलमा तारेर (Fry) तयार गरिएको खाद्यवस्तुलाई सम्भन्नु पर्दछ । दालमोठ दलहनबाट तयार गरिने भएकाले यसलाई प्रोटीनको असल श्रोतको रूपमा लिइन्छ । दालमोठ तयार गर्दा तातो तेलमा तारिने हुंदा यसमा चिल्लोको मात्रा पनि बढी पाइन्छ । यसरी प्रोटीन, चिल्लो र कार्बोहाइड्रेडको संयोजनका कारण यसलाई पौष्टिक स्न्याक्स फुडका रूपमा लिइने गरिएको हो ।



दालमोठ बनाउने विधि सिक्कै कृषकहरू

दालमोठ उत्पादन गर्न खासै जटिल उपकरणहरू र दक्ष जनशक्तिको आवश्यकता पर्दैन । अर्ध दक्ष जनशक्ति र सानो लगानीबाट पनि उच्चोग संचालन गरेर आयआर्जन गर्न सकिन्छ । स्थानीय रूपमा उत्पादित दलहनको उपभोग गरी मूल्य अभिवृद्धि गरिएका परिकार विकास गर्न सकिन्छ ।

sRrf kbfy{?

दालमोठ विभिन्न दलहनबाट तयार गर्न सकिने भएकाले चलनचल्ती अनुसार मुँग, बदाम, चना, केराउ जस्ता प्रोटीनयुक्त दलहनरूलाई आधारभूत कच्चा पदार्थको रूपमा लिन सकिन्छ । आफ्नो आवश्यकता अनुसार दलहनको प्रकृति हेरी तयार गर्नु जरुरी हुन्छ । दलहनलाई बोक्रा हटाई दालहरू छुट्याउन सकिन्छ । परिकारहरूमा बढी रेसायुक्त परिकार रुचाउने उपभोक्ताको बाहुल्य भएकाले बोक्रा नहटाई प्रयोग गरेको समेत पाइन्छ ।

sRrf kbfy{tof/L

- 1) दलहन प्राकृतिक रूपमा सुख्खा रहने भएकाले नरम बनाउन पानीमा भिजाउनु जरुरी हुन्छ । पानीमा भिजाउंदा दलहन भित्र पानी पस्ने र आयतन बढ्ने हुन्छ । प्राय पानीमा २ प्रतिशत खाने सोडा वा बैंकिङ ग पाउटर राखि भिजाउने गरिन्छ । सामान्यतया दलहन तार्दा नरमपना प्राप्त गर्न सोडाको प्रयोग गरिन्छ । दलहनभित्र सोडायुक्त पानी पस्ने र तातो तेलमा तार्दा सोडाका कारण दलहन फुलिने गर्दछ । प्रायः गर्मी मौसममा ४ देखि ६ घण्टा र जाडोमा रातभर भिजाउन जरुरी हुन्छ ।
- 2) भिजाइएका दलहनरूलाई तर्काएर उम्लेको पानीमा आकार अनुसार केही समय बफाउनु पर्दछ । यसो गर्नाले दलहनका छिद्रहरू खुकुलो हुन्छन् । जसले पछि तेलमा तार्दा तापभित्र सम्म पुग्ने र दालमोठ नरम हुने गर्दछ । उमालिने पानीमा अलिकति (५०-१०० मिलि/लिटर) दूध राख्दा

दालमोठ अभ नरम हुने गर्दछ ।

- ३) बफाइएका दलहनको सतहमा रहेको पानी ओभाउन केही समय कागजमा फिजाउन जरुरी हुन्छ । चिसै तार्दा तेल र पानीको प्रतिक्रिया भई दालमोठ चाँडै दुर्गन्धित हुने गर्दछ ।
- ४) सुख्खा भएको दलहनलाई तातो तेल (165° से.) मा सुनौलो रंग नभएसम्म चलाउदै तार्ने गनुपर्छ । तेलको तापक्रम कम भएमा दालमोठले बढी तेल शोषण गर्ने र तेलको तापक्रम ज्यादै बढी भएमा केस हार्डेनिङ्ग हुनगाई दालमोठको बाहिर सुख्खा तर भित्री गिलो रहने संभावना रहन्छ, र तेलको गुणस्तर पनि घट्न जान्छ ।
- ५) तातै तारिएर निकालिएको दालमोठलाई उपकरण भए डि आयलिङ्ग गर्न उचित हुन्छ । दालमोठको सतहमा रहेको बढी तेललाई कुनै मेकानिकल प्रक्रियाद्वारा हटाउने गरिन्छ ।
- ६) तारिएका विभिन्न दालमोठहरूलाई आफ्नो रुची वा आवश्यकता अनुसार मिसाउन सकिन्छ । मिश्रित दालमोठलाई स्वाद दिन विभिन्न मसलाहरूको संमिश्रण र नुन मिसाउन सकिन्छ । प्राय नुन र मसलाहरू तैलका आधारमा ३ प्रतिशत सम्म राख्न सकिन्छ ।
- ७) तयारी दालमोठलाई हावा र पानी नछिर्ने प्याकेजिङ्ग पदार्थमा राखि प्याक गर्न सकिन्छ । चलनचल्तीमा पोलि प्रोपाइलिन प्लाष्टिक (PP) र Laminate प्रयोग बढी मात्रामा भएको पाइन्छ । प्याक गरिएका परिकारलाई लेवलिङ्ग गरिन्छ ।



दालमोठ बनाउने विधि सिक्दै कृषकहरु

IdS: bfndf] agfpq]lj lw

- १) कुनै पनि दलहनबाट दालमोठ बनाउंदा सबैभन्दा पहिले दालहरु राम्रोसंग केलाउनु पर्दछ ।
- २) दाललाई सफा पानीले पखाल्ने र २ प्रतिशत सोडा घोली तयार गरिएको पानीमा भिजाउनु पर्छ । गर्मी महिनामा भए ४ देखि -६ घण्टा र जाडो मा भए एक दिन अघि भिजाउनु पर्दछ ।
- ३) भिजिसकेपछि सो पानी फालेर अरु सफा पानीले २ देखि ३ पल्ट पखाल्ने र बोक्रा तथा अन्य अनावश्यक भएमा फाल्नुपर्छ ।
- ४) अब दलहनलाई सफा मलमलको कपडामा पोको पारेर उम्लिरहेको पानीमा २ मिनेट डुबाउनुपर्छ । जसले गर्दा दलहनको भित्री भागसम्म फुल्नुको साथै नरम पनि हुन्छ । भित्री भागसम्म पानी पसेर केहि मात्रामा आकारमा पनि ठूलो हुन्छ ।
- ५) दलहनलाई सफा मलमल कपडामा फिजाएर बाहिरी आवरण सुक्न दिनुपर्छ । बाहिरी आवरण सुकेपछि तेलमा फुराउंदा तेल केहि कम खपत हुनुका साथै पानी समय बचत हुन्छ । फुराउंदा निस्कने फिंज पनि कम आउने हुनाले सजिलो हुन्छ ।
- ६) त्यतिबेला सम्ममा कराहीको आकार अनुसार तेल राखेर तताउनुपर्छ । तेलको तापक्रम 160°



तयारी दालमोठ

सेल्सियस पुगेको हुनुपर्छ ।

- ७) तेल अनुसार अलिअलि गरेर उक्त दलहनलाई फ्राई गर्नुपर्छ । दालमा रहेको सबै पानी बाष्पिकरण भएर उडेर जान्छ । दलहन तैरन थालेपछि पाकेको थाहा हुन्छ ।
- ८) पाकेको दलहन किस्तीमा फिंजाएर चिस्याउनु पर्छ । यदि तेल सोस्ने मेसिन भएमा मेसिनबाट तेल सोस्न लगाउनु पर्छ । नभएमा कुनै तेल सोस्न सक्ने कागजमा कपडा राखेर तेल सोस्न दिनुपर्छ । जति धेरै तेल सोस्न सक्छ, त्यति धेरै दालमोठ राम्रो र स्वादिलो बन्छ ।
- ९) बदामलाई भने सफा पानीले पखालि बाहिरी पानी सुक्न दिएर तार्न सकिन्छ । पापड मिसाउने भए पापडलाई सिधै तेलमा तार्न सकिन्छ । मिक्स दालमोठ बनाउंदा आवश्यकता अनुसार इच्छा लागेको अन्य स्न्याक्स फुड जस्तै भुजिया, आलु चिप्स आदि समेत मिसाउन सकिन्छ । मिक्स दालमोठको एक किसिमको रिसिपी तल दिइएको छ ।

मिक्स दालमोठको रिसिपी

चनाको दालमोठ	४०० ग्राम
मूँगको दालमोठ	२०० ग्राम
भुजिया	२०० ग्राम
बदाम	५० ग्राम
आलु चिप्स	९० ग्राम
पापड	६० ग्राम

- १०) बाहिर भएको तेल निकाली सकेपछि वा ओभानो भएपछि रिसिपीमा दिइएको मसला मिश्रण ३% का दरले छर्कने र राम्रोसंग मोल्ने गर्नु पर्दछ ।

मसला मिश्रणको रिसिपी

खाने नुन	६० ग्राम
विरे नुन	४० ग्राम
धुलो खोसानी	३० ग्राम
धुलो जिरा	१० ग्राम
चाट मसला	२५ ग्राम
हिंग	५ ग्राम
टिमूर	३ ग्राम
साइट्रिक एसीड	१ ग्राम

- ११) मसला मिक्स गरिसकेपछि दालमोठलाई हावा नछिन्ने गरी पोलिथिन व्यागमा प्याक गर्ने ।

- १२) राम्रो र स्पष्टसंग लेबल गर्ने । लेबलमा कम्पनीको नाम, ठेगाना, समिश्रण, उत्पादन मिति, र मूल्य स्पष्ट लेख्नु पर्दछ ।

- १३) चिसो, सफा, सुख्खा ठाउँमा संचयन गर्ने वा विक्री गर्ने ।